

अनुसूची २
कमल गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
तोपगाछी, भापा



आगामी आ.व. ०७७।०७८ का लागि राजश्व परामर्श समितिको प्रतिवेदन

२०७६

स्थानीय राजश्व परामर्श समिति
कमल गाउँपालिका, भापा ।


मुख्य प्रशासक अधिकारी

अनुसुचि २

कमल गाउँकार्यपालिकाको कार्यालय

आगामी आ. व. २०७८/०७९ को लागि राजश्व परामर्श समितिको प्रतिवेदन २०७७

(क) पृष्ठभूमि

नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन पद्धतीमा राज्य संचालन भएको यस परिवेशमा नेपालको वर्तमान संविधानले प्रदत्त गरेका स्थानीय तहका अधिकार क्षेत्र र स्थानीय विकासका आधारभुत क्षेत्रहरूको प्रभावकारी कार्यान्वयनको माध्यम बाट मुलुकको समृद्धिको मार्ग प्रसस्त गर्नु आजको प्रमुख अभिभारा भएको छ । यस अभिभारालाई परिणाममुखि बनाउन कमल गाउँपालिकाले संपादन गर्ने आर्थिक, भौतिक, सामाजिक तथा सास्कृतिक विकास र विस्तारका कार्यहरूलाई स्थानीय बासिहरूकै सहभागिता र साभेदारीमा व्यवस्थित, प्रभावकारी र समयबद्ध सञ्चालन व्यवस्थापनका लागि आधार तयार पार्नु अनिवार्य छ । स्थानीय तहलाई प्राप्त अधिकार र आर्थिक समृद्धिको माध्यम बाट समग्र गाउँपालिकाको समृद्धिलाई प्रारम्भिक आधार निर्माण गर्ने उद्देश्यका साथ कमल गाउँपालिकाले आवधिक योजना समेत तयार गरी सोहि बमोजिम विकासका तमाम योजना तथा कार्यक्रमहरूलाई सञ्चालन तथा व्यवस्थापन गर्ने अठोट र प्रतिवद्धता साथ कार्य गरिरहेको छ ।

समृद्ध कमल हाम्रो सरोकार भन्ने मूल नारालाई साकार पार्दै समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय कार्यभारलाई पूरा गर्नका लागि गाउँपालिकाको समृद्धिसंग सम्बन्धित विकासका तमाम योजनाहरूको सफल कार्यान्वयन संग जोडिएको आन्तरिक आयलाई बलियो बनाउनु अहिलेको प्रथम कर्तव्य भित्र पर्दछ । वर्तमान अवस्थामा आन्तरिक राजस्व न्यून रहेका कारण दैनिक प्रशासनिक खर्च धान्न सक्ने अवस्था नरहेको, उपभोक्ता लागत सहभागिता तथा संस्थागत लागत सहभागिता र साभेदारी न्यून रहेको, आन्तरिक श्रोतको पहिचान र Resource mapping को अभाव रहेको, गाउँको सम्पूर्ण सम्पत्तिको अभिलेख राख्न नसकिएको, उद्योग, व्यापार तथा व्यावसायीक प्रतिष्ठान र सर्वसाधारण गाउँपालिकाबासिहरू समग्रमा गरेको दायराभित्र आई नसकेको अवस्था छ । उपरोक्त समस्याहरूको सहज समाधान गर्दै आन्तरिक आयको हिसावले एक सक्षम गाउँपालिकाको रुपमा स्थापित गर्न कर तथा राजश्वका सम्भाव्य सवै दायराको खोजी र विस्तार गर्न तथा सवै सरोकारवालालाई आन्तरिक आय आर्जनमा सहभागि गराएर गाउँपालिका प्रतिको जनविश्वासमा बढोत्तरी ल्याउदै स्थानीय कर संकलनलाई मजबुत गराउदै लैजानु पर्ने अवस्था छ । हाल देशमा कोभिड-१९ को कारण बन्दाबन्दी भएबाट पर्याप्त मात्रामा राजश्व संकलन गर्न असहज अवस्था भएता पनि आगामि आ.व.०७७/०७८ मा सहज हुने अनुमानलाई दृष्टिगत गर्दै कर संकलनलाई प्रभावकारी गरि स्थानीय आय मजबुत बनाउदै लैजानु पर्ने बाध्यता छ ।

२०७७

२०७७

२०७७

१.२ राजश्व संकलन र परिचालनमा नेपालको ऐतिहासिक पृष्ठभूमि

नेपाल आर्थिक र विकास पूर्वाधारका हिसावले विश्व मान चित्रमा एक विकासोन्मुख, कम सहरिकरण र भुपरिवेष्टित (Landlocked) मुलुकको रुपमा परिचित छ । नेपाल प्राकृतिक मनोरम र सम्पदाको हिसावले धेरै महत्वपूर्ण राष्ट्रको रुपमा विश्व मान चित्रमा परिचित छ । वर्तमान अवस्थामा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रुपमा स्थापित भई सकेको यो देसको एकीकरणको पूर्वको ईतिहास करीव २५०० वर्ष पुरानो छ । नेपालको एकिकरण पछिका विभिन्न कालखण्डमा फरक फरक राजनैतिक आस्था र अवस्था सँग नेपालको ईतिहास सिर्जना भएको भएता पनि वित्तीय व्यवस्थापन र परिचालनको अवस्थाको अध्ययन गर्दा पद्म समशेरको पालामा तयार भएको पहिलो संवैधानिक दस्तावेज नेपाल सरकार वैधानिक कानून, २००४ मा पञ्चायती सभा अन्तर्गत ग्राम, नगर र जिल्ला पञ्चायतको संवैधानिक व्यवस्था रहेको पाईन्छ । नेपाल सरकार वैधानिक कानून २००४ कार्यान्वयनमा नआएको भएतापनि संवैधानिक रुपमै ग्राम, नगर र जिल्ला पञ्चायतको व्यवस्था हुनु तथा तीनले गर्ने काम कारवाहिर्को क्षेत्र समेतको परिकल्पना गर्नु विकेन्द्रीकरणको मर्म र भावनालाई तात्कालिन राणा शासकले समेत स्वीकार्न खोजेको अनुभूत गर्न सकिन्छ ।

नेपाल विकासको ऐतिहासिक क्रमसँगै सरकारले जिल्ला पञ्चायतलाई दिएको अनुदानको आधा हिस्सा ग्राम र नगर पञ्चायतलाई दामासाहीले बाँड्नु पर्ने र खर्च गर्नु पर्ने तथा नगर पञ्चायत ऐन २००६ जारी हुँदा नगरपालिकाहरू लाई घर जग्गामा वार्षिक कर लिने, घरजग्गा बहाल कर, व्यवसाय कर, सवारी दस्तुर, पानी कर, सार्वजनिक सम्पती (बाटो, पुल, अस्पताल आदि कर) साथै नक्सा पासका बारेमा समेत उल्लेख गर्नुले स्थानीय स्तरमा आय आर्जनका खुट्टिकालाहरूको व्यवस्थापन गर्न थालेको पाईन्छ । नेपाल सरकार अन्तरिम शासन विधान, २००७ ले राज्यले ग्राम पञ्चायतहरू खडा गरी तिनलाई स्वायत्त शासित संस्थाको रुपमा काम गर्न आवश्यक अधिकार दिनु पर्ने कुराको सिफारीस गर्नु, २००९ सालमा गठीत बुच आयोगले अधिकार प्रत्यायोजन र विकेन्द्रीकरणको आवश्यकता औल्याउनु, २०१३ सालमा गठित टंक प्रसाद आचार्य संयोजकत्वको प्रशासन पुनरगठन योजना आयोगले प्रशासनिक विकेन्द्रीकरणका लागि जिल्ला, गाउँ र ब्लकको सिफारीस गर्नु, वि.सं. २०१९ सालमा नगर पञ्चायतलाई घरधुरी कर र बहाल कर लगाउने अधिकार दिईनु, २०२२/०२३ सालमा स्थानीय कर पुनरावलोकन गरिनु, आ.व. २०३३/०३४ मा व्यापार कर ०.५ प्रतिशत लिन पाउने व्यवस्था गरिनु साथै उक्त व्यापार करलाई २०४५ सालमा चुंगीकरको रुपमा स्थापित गरी १ ५ पुऱ्याईएर स्थानीय तहलाई आर्थिक सवलिकरण तर्फ उन्मुख गराउनु नेपालको ईतिहासमा स्थानीय राजश्व परिचालनका प्रमुख मार्गहरूको रुपमा चित्रित गर्न सकिन्छ ।

वि.सं. २०३२ सालमा गठीत प्रशासन सुधार आयोग समेतको सिफारीसका आधारमा विकेन्द्रीकरण ऐन, २०३९ जारी जारी गरि स्थानीय निकायहरूलाई जिल्ला स्तरीय विकास कार्यको संचालन गर्ने उत्तरदायित्व तत्कालिन स्थानीय पञ्चायतको हुने र विकाससँग सम्बन्धित कृषि, शिक्षा, स्वास्थ्य वन आदि मन्त्रालयका जिल्ला स्तरीय कार्यालयहरू जिल्ला पञ्चायत सचिवालयका शाखाको रुपमा स्थापित हुने व्यवस्था गरेको थियो । उक्त काम सम्पादन गर्न स्थानीय निकायहरूलाई कर, दस्तुर, शुल्क लगाउने अधिकार यस ऐनले प्रदान गरेको थियो भने गाउँ तथा नगर स्तरमा पञ्चायत विकास तथा जग्गा कर सर्वसंचित कोषमा ५ प्रतिशत, जिल्ला पञ्चायतमा १५ प्रतिशत र बाँकी सम्बन्धित गाउँ तथा नगरलाई दिने व्यवस्था गरेको पाईन्छ ।

वि.सं. २०४६ सालमा प्रजातन्त्रको पुनःस्थापना पश्चात स्थानीय निकायलाई थप सुदृढ बनाउन साविकका गाउँ, नगर तथा जिल्ला पञ्चायत ऐनलाई खारेज गरी गाउँ विकास समिति, नगरपालिका र

जिल्ला विकास समिति ऐन २०४८ जारी गरीयो । यी ऐनहरूमा स्थानीय निकायहरूलाई विभिन्न करहरू लगाउने क्षेत्राधिकारको व्यवस्था गरिएको थियो । तात्कालिन प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाको अध्यक्षतामा गठित उच्च स्तरीय प्रशासन सुधार आयोग, २०४८ ले केन्द्रीय सरकारले स्थानीय निकायलाई अधिकार, कार्य जिम्मेवारी र श्रोत साधन निक्षेपण गर्न सिफारीस गरेको, आ.व. २०५३/०५४ देखि मालपोत उठाउने अधिकार गाउँ विकास समिति र नगरपालिकाहरूलाई दिईएको, वि.सं. २०५३ सालमा शेरबहादुर देउवाको अध्यक्षतामा गठित उच्चस्तरीय विकेन्द्रीकरण समन्वय समितिको प्रतिवेदन अनुसार स्थानीय स्वायत्त शासन ऐन, २०५५ र नियमावलीको २०५६ व्यवस्था गरिनुले नेपालको संबैधानिक विकास क्रम संगै प्रजातन्त्रको पुनरस्थापना सम्म आईपुग्दा स्थानीय सरकार संचालन र व्यवस्थापनका लागि आवश्यक आन्तरिक राजश्वको व्यवस्थापनकालागि समयानुकूल करका दर अर्नी दायराहरूलाई फराकिलो पाउँदै स्थानीय तहलाई आत्मनिर्भर बनाउने तर्फ प्रयासहरू भई रहेको देखिन्छ ।

साविकका स्थानीय निकायहरूलाई स्वायत्तताको हिसावले क्षमतावान बनाउन अधिकार निक्षेपणको सिद्धान्तका आधारमा राजश्वका श्रोत तथा राजश्व बाँडफाँडका विषयलाई थप गरी एकीकृत रुपमा स्थानीय स्वायत्त शासन ऐन २०५५ र नियमावली २०५६ को व्यवस्था गरियो । तर उक्त ऐन तथा नियमावली मार्फत साविक स्थानीय निकायलाई अधिकार सम्पन्न गरिनु पर्ने आवश्यकतालाई केहि हद सम्म संकुचन गर्दै केन्द्रबाट राजश्व बाँडफाँड घरजग्गा रजिष्ट्रेशन, विद्युत रोयल्टी आदि तल्लो तह गाउँ विकास समिति तथा नगरपालिकामा बाँडफाँड गर्नु पर्ने व्यवस्था नगरे पनि जिल्लाले सम्बन्धित नगरपालिकाका क्षेत्र बाट उठाएको ऊन, खोटो, जडिबुटी, कवाडी माल, ढुंगा, स्लेट, बालुवा तथा प्रचलित कानूनले निषेध नगरिएका मृत जिवजन्तुको हाड सिंग, खुर आदि बाट संकलित रकमको ३५ देखि ५० प्रतिशत सम्बन्धित गाउँ विकास समिति र नगरपालिकालाई दिनुपर्ने व्यवस्था गरेको पाईन्छ । यतिमात्र हैन स्थानीय निकायलाई ऐनले तोकिदिएका जिम्मेवारीहरू पुरा गर्न हरेक वर्ष नेपाल सरकारबाट शसर्त र निशर्त अनुदान उपलब्ध गराउने समेतको व्यवस्था गरिएको छ । यस्तो अनुदान बाहेक खानी, बन, विद्युत, पर्यटन, रजिष्ट्रेशन जस्ता क्षेत्रबाट संकलित राजश्वको निश्चित प्रतिशत स्थानीय निकायलाई दिने समेतको व्यवस्था देखिन्छ । वर्तमान संविधान २०७२ को कार्यान्वयनले संघीय संरचनालाई स्थापित गरी संघ, प्रदेश र स्थानीय गरी ३ तहको सरकारको व्यवस्था गरिसकेको वर्तमान अवस्थामा सो अधिकार समेत स्थानीय तहमा नै हस्तान्तरण गरिनुले वर्तमान स्थानीय तह अधिकार सम्पन्न भई स्थानीय सरकारको रुपमा स्थापित हुने क्रमको सुरुवात भएकोछ भने संविधान प्रदत्त अधिकारको प्रयोग र व्यवस्थापनको माध्यम बाट स्थानीय ऐन र नियमको समेत तर्जुमा गरी स्थानीय तह आफैले संकलन गर्न पाउने कर तथा राजश्वका क्षेत्रलाई थप फराकिलो र बैज्ञानीक बनाउँदै क्षमतावान स्थानीय सरकारको रुपमा स्थापित र विकासित गर्न अझ प्रयास गर्नु पर्ने आवश्यकता देखिन्छ । यति मात्र हैन वर्तमान अवस्थामा देखिएका नीतिगत एवं व्यवहारिक कठिनाई तथा समस्याहरूको क्रमिक रुपमा निराकरण गर्दै स्थानीय तहको आन्तरिक श्रोत परिचालनको अवस्थालाई अझ बढी व्यवहारिक, न्यायोचित र पूर्वानुमान योग्य बनाउन यसका प्रमुख आधारहरूलाई सहभागितामुलक प्रकृया बाट अध्ययन तथा विश्लेषण गरी नतिजाको आधारमा आवश्यक कार्यान्वयन योग्य नीति तर्जुमा र संस्थागत गर्न थप प्रयासको आवश्यकता छ ।

राज्यको पुन संरचना संगै बदलिएको वर्तमान परिवेशमा केन्द्र सरकार तथा प्रदेश सरकारले स्थानीय तहले पालना गर्नु पर्ने न्युनतम शर्तहरू तथा उनीहरूको कार्य सम्पादन क्षमताको आधारमा उपलब्ध गराउने अनुदान समेतलाई नियमित गर्ने वातावरणको थप विकास भएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को कार्यान्वयन संगै स्थानीय तहले आन्तरिक आय आर्जनका स्रोतहरूको

पहिचान, क्षेत्र विस्तार र सवै करदाताहरूको सार्थक र सहज सहभागिताको सुनिश्चितताबाट वार्षिक रुपमा आयवृद्धि र बाह्य अनुदान तथा कानून बमोजिम ऋण तथा सापटी समेतको माध्यम बाट स्थानीय तहको समृद्धिको मार्ग व्यवस्थित गर्ने बाटो प्रशस्त भएको छ । यस गाउँपालिकाका जनप्रतिनिधि, समाजिक संघ संगठनका प्रतिनिधि, राजस्व परामर्श समिति लगायतका सरोकारवाला सँग व्यक्तिगत तथा सामुहिक रुपमा परामर्श छलफल गरी यस प्रतिवेदनमा प्रस्ताव गरीए बमोजिमका दर रेटहरू कायम गर्न एवम् सुभावहरू कार्यान्वयन गर्न सके कमल गाउँपालिकालाई एउटा व्यवस्थित र समृद्धिको दरिलो वातावरणको विकास सहितको गाउँपालिकाको रुपमा स्थापित हुने कुरामा दुई मत हुन सक्दैन ।

(ख) राजस्वको मौजुदा अवस्थाको विश्लेषण

कमल गाउँपालिका स्थापना भए पश्चात स्थानीय सरकारको अवधारणा मार्फत स्थानीय सरकार संचालन ऐनमा व्यवस्था भए अनुसार राजस्वका अधिकारहरूको प्रयोग गर्ने सन्दर्भमा गत चालु आ.व. २०७७/०७८ मा कूल स्थानीय आय वापत रु.१,७५,००,००० /- (एक करोड पचहत्तर लाख) अनुमानित गरिएकोमा २०७७ मंसिर मसान्तसम्ममा ७७,५१,६५३/- (सतहत्तर लाख एकाउन्न हजार छ सय त्रिपन्न मात्र) रकम मात्र संकलन भएको अवस्था छ । देशमा हाल पनि कोरोनाको संक्रमणको अवस्था विद्यमान रहेको र सो बाट अझै पनि व्यापार व्यवसायहरू राम्रो सँग फस्टाउन नसकेको भएता पनि अनुमान गरिएको राजस्व रकम संकलन हुन सक्ने देखिन्छ । यसको लागि करदाता शिक्षा, प्रचार प्रसार एवं कर तिर्नका लागि समय समयमा विभिन्न सूचनाहरू जारी गर्नु पर्ने देखिन्छ । साथै घुम्ती कर टोली समेत खटाई कर संकलन गर्न सके अनुमान गरेको भन्दा बढी मात्रामा कर उठाउन सकिने अवस्था छ । उल्लेखित अवस्थालाई मध्यनजर गर्दै राजस्वका शिर्षकगत रुपमा विश्लेषण गरि देहाय अनुसार आगामि आ.व. २०७७/०७८ को लागि राजस्वको अवस्था विश्लेषण गरि सुभाव प्रदान गरिएको छ ।

(ग) करका आधारहरू

- विगतका वर्षहरूमा संकलन भएको राजस्वको रकम दर र दायरा
- स्थानीय सरकार सन्चालन ऐनले दिएको अधिकार र सो अनुसार व्यवस्था भएका कर सम्बन्धी अधिकारहरू
- नेपाल सरकारबाट समय समयमा राजस्व संकलन सम्बन्धमा प्राप्त भएको आदेश एवं सुभावहरू
- आर्थिक अध्यादेशहरू संघीय सरकार
- प्रदेश सरकार आर्थिक ऐन बाट प्राप्त भएका कर सम्बन्धी विभिन्न विषयहरू

(घ) आगामी आ.व.को लागि प्रस्तावित कर तथा गैर कर राजस्व दर

आन्तरिक श्रोतबाट प्राप्त हुने अनुमानित आय विवरण

आ.व. २०७८/७९ का लागि आन्तरिक आयको प्रस्तावित प्रक्षेपण को संक्षिप्त विवरण				
क्र.सं.	आय स्रोतका क्षेत्र	आ.व.०७७/०७८	०७८/०७९	कैफियत
१.	सम्पत्ती कर	४६,९५,०००	५७,७७,०००	
२.	भुमिकर/मालपोत	१५,००,०००	१५,००,०००	
३.	घर बहाल कर	५,००,०००	५,००,०००	

४.	वहाल विटौरी कर	५,००,०००	५,००,०००	
५.	विज्ञापन कर	६,५५,०००	३०००००१,	
६.	पूर्वाधार सेवाको उपयोगमा लाग्ने कर	५,५०,०००	५,५०,०००	
७.	अन्य संस्थागत आन्तरिक अनुदान	३३०००००	३३०००००	
८.	सरकारी सम्पत्तीको बिक्रीबाट प्राप्त रकम	१००००००	१००००००	
९.	न्यायिक दस्तुर	२,००,०००	२,००,०००	
१०.	शिक्षा क्षेत्रको आम्दानी	१,००,०००	१,००,०००	
११.	परीक्षा शुल्क	१,००,०००	१,००,०००	
१२.	अन्य प्रशासनिक सेवा शुल्क	४,००,०००	४,००,०००	
१३.	नक्सा पास दस्तुर	१५,००,०००	२५,००,०००	
१४.	सिफारिस दस्तुर	३०,००,०००	३५,००,०००	
१५.	व्यक्तिगत घटना दर्ता दस्तुर	४,००,०००	४,००,०००	
१६.	नाता प्रमाणित दस्तुर	२,००,०००	२,००,०००	
१७.	अन्य दस्तुर	१५,५०,००००	१५,५०,००००	
	व्यवसायिक रजिष्ट्रेशन दस्तुर	१५,०००००	१५,२५,०००	
१७.	प्रशासनिक दण्ड जरिवाना र जफत	१,००,०००	१,००,०००	
	अन्य राजश्व			
	जम्मा	१,७५,००,०००	२०१,२५,०००	
	कुल जम्मा	१,७५,००,०००	२०१,२५,०००	

माथि उल्लेखित राजश्व शिर्षकहरुमा उल्लेख भए अनुसारको राजश्वको कूल अनुमानित रकम देहाय अनुसारकाका शिर्षकहरुबाट संकलन हुने अनुमान गरिएको छ ।

१ सम्पत्ति कर

क्र. स.	सम्पत्तिको मूल्यांकन (जग्गा)	करका दर
१.	रु. ५००००० (पाँच लाख) सम्म	रु. १००
२.	रु. ५००००१ (पाँच लाख एक)देखि २५००००० (पच्चिस लाख) सम्म	प्रतिलाख रु. १२
३.	रु. २५००००१ (पच्चिस लाख एक)देखि ५०००००० (पचास लाख) सम्म	प्रतिलाख रु. १५
४.	रु. ५०००००१(पचास लाख एक) देखि १००००००० (एक करोड) सम्म	प्रतिलाख रु. १७
५.	रु. १००००००१ (एक करोड एक) देखि २००००००० (दुई करोड) सम्म	प्रतिलाख रु. २२
६.	रु. २००००००१ (दुई करोड एक) देखि ५००००००० (पाँच करोड) सम्म	प्रतिलाख रु. ३२

७.	रु. ५०००००००९ (पाँच करोड एक) १०००००००० (दश करोड) सम्म	प्रतिलाख रु. ३७
८.	रु. १००००००००९ (दश करोड एक) देखि माथि	प्रतिलाख रु. ४२

२ सम्पत्तिको मूल्यांकन (घर)

क्र. स.	सम्पत्तिको मूल्यांकन (घर)	मुल्यांकन दर
१.	कच्ची घर (फुसको) प्रति वर्गफिट	१००
२.	टाटीवेरारसेन्टर वेरा टिनको छाना भएको घर प्रति वर्गफिट	४००
३.	ईटाको जोडाई टिनको छाना भएको अर्धपक्की घर प्रति वर्गफिट	१,२००
४.	पक्की आर. सि. सि. संरचना छत ढलाई भएको पिलर बिनाको प्रति वर्गफिट	१,८००
५.	आर.सि. सि. पक्की घर प्रति वर्गफिट	२,०००

३ हासकट्टी

क्र. स.	विवरण					
	कच्ची घर संरचना		अर्धपक्की घर संरचना		पक्की घर संरचना	
	समयावधि	प्रतिशत	समयावधि	प्रतिशत	समयावधि	प्रतिशत
१.	१-५ वर्ष	३०	१-५ वर्ष	१०	१-५ वर्ष	५
२.	६-१० वर्ष	४०	६-१० वर्ष	१५	६-१० वर्ष	१०
३.	११-१५ वर्ष	६०	११-१५ वर्ष	२५	११-१५ वर्ष	१५
४.	१६-२० वर्ष	७०	१६-२० वर्ष	४०	१६-२० वर्ष	२५
५.	२१-२५ वर्ष	८०	२१-२५ वर्ष	५०	२१-२५ वर्ष	४०
६.	२६-१०० वर्ष	९०	२६-१०० वर्ष	८०	२६-१०० वर्ष	८०

म्याद भित्र विवरण दाखिला नभएमा वा कर नबुझाएमा लिइने थप शुल्कको दर

चालू आ.व.को ३ महिना सम्म	चालू आ.व.भित्रै म्याद नाघेमा प्रति लाख	एक आ.व. म्याद नाघेमा	म्याद नाघेको एक आ.व.पछि तेस्रो आ.व.सम्म	म्याद नाघेको तेस्रो आ.व. पछि प्रत्येक आ.व. को
१०% छुट	०% छुट	१०% जरिवाना	१५% जरिवाना	२०% जरिवाना

6

कमल गाउँपालिकाले आ.व. २०७८।०७९ मा असुल गरिने सम्पत्ति तथा भूमि कर प्रयोजनको लागि वडागत रुपमा निर्धारण गरिएको सम्पत्ति तथा जग्गाको मूल्याङ्कन विवरण

वडा नं. १

क्र. स.	स्थान	न्यूनतम मूल्य
१.	सुनाहारा चोक हुँदै प्रसाई चोकसम्मको मूल सडकको दायाँ बायाँ ३० मिटरभित्रका जग्गा प्रतिकट्टा	५००,०००
२.	बाँसबारी हुँदै गडुरमारी जाने सडकको दायाँ बायाँ ३० मिटर भित्रका जग्गा प्रतिकट्टा	५००,०००
३.	सुनाहारा हुँदै बाँसबारी, सरडपाडाहुँदै सोलमारी आउने तेस्रो सडक तथा रतन चौनका उच्च स्तरका ग्राभेल सडकको दायाँ बायाँ ३० मिटर भित्रका जग्गा प्रतिकट्टा	२५०,०००
४	अन्य सडकको दायाँ बायाँ ३० मिटरभित्रका जग्गा प्रतिकट्टा	१५०,०००
५	सडकले नछोएका खेतीयोग्य जमिन	१००,०००
६	खोलावगरका जग्गाहरु	२५,०००

वडा नं. २

क्र. स.	स्थान	न्यूनतम मूल्य
१.	केर्खा (क्याम्पा) सरडपाडा सडकखण्डको मिलन चौक देखि क्याम्पा बजारको दक्षिण सिमाना हेल्थपोष्ट जाने बाटोसम्मका सडकको दायाँ बायाँ ३० मिटर भित्रका जग्गा प्रतिकट्टा	८००,०००
२.	समयगढ बजार क्षेत्रका सडकको दायाँ बायाँ ३० मिटर भित्रका जग्गा प्रतिकट्टा	८००,०००
३.	स्तरोन्नति भएका वडा नं २ का ग्राभेल सडकको दायाँ बायाँ ३० मिटर भित्रका जग्गा प्रतिकट्टा	३५०,०००
४.	माथि उल्लेखित जग्गाहरु बाहेकका ग्राभेल तथा कच्ची सडकको दायाँ बायाँका जग्गा प्रतिकट्टा,	२००,०००
५.	कुनै पनि सडकले नछोएका खेतीयोग्य जग्गाको प्रति कट्टा	१००,०००
६.	खोला धार , बगर भाडी भएको जग्गाप्रति कट्टा	५०,०००

वडा नं. ३

क्र. स.	स्थान	न्यूनतम मूल्य
१	केर्खा खोला देखि ढयाङ्गी खोलासम्मको पूर्व पश्चिम लोकमार्गको दायाँ बायाँ ५०० मिटर भित्रका जग्गा प्रतिकट्टा	२०,०००,०००
२	कमल खोला देखि केर्खा खोलासम्म पूर्व पश्चिम लोकमार्गको दायाँ बायाँ ३० मिटर भित्रका जग्गा प्रतिकट्टा	१,०००,०००
३	केर्खा (क्याम्पा) सडक खण्डको निहारिका स्कुल देखि शिबालय मन्दिर सम्मको	१०००,०००

7

	सडकको दायाँ बायाँ ३० मिटर भित्रका जग्गा प्रतिकट्टा	
४	डाँडाटोल गुरुङ्ग टोल सडकको दायाँ बायाँ ३० मिटर भित्रका जग्गा प्रतिकट्टा	८००,०००
५	शिबालय मन्दिर देखि मिलन चौकसम्मको सडकको दायाँ बायाँ ३० मिटर भित्रका जग्गा प्रतिकट्टा	८००,०००
६	माथि उल्लेखित बाहेक अन्य ग्राभेल तथा कच्ची सडकको दायाँ बायाँ ३० मिटर भित्रका जग्गा प्रतिकट्टा	४००,०००
७	खोलाधारका जग्गा प्रतिकट्टा	५०,०००
८	कुनै किसिमका सडकले नछोएका खेतीयोग्य जमिन प्रतिकट्टा	१५०,०००

वडा नं. ४

क्र. स.	स्थान	न्यूनतम मूल्य
१	दयाङ्गी खोला देखि पश्चिम लोकमार्गको दायाँ बायाँ ३० मिटर भित्रका जग्गा प्रतिकट्टा	१,५००,०००
२	सीतापुरीचौक देखि दक्षिण साविक वडा नं. ५, सम्म, अमलडाँगी, किराँत चौक, जीवन चौक वारीका सडकको दायाँ बायाँ ३० मिटर भित्रका जग्गा प्रतिकट्टा	१,०००,०००
३	क्याम्पा (मंगलबारे सडकबाट दक्षिण जीवन चौक सम्मको सडकको दायाँ बायाँ ३० मिटर भित्रका जग्गाहरु	५००,०००
४	जीवनचौक देखि किस्ने खोला पश्चिमसम्म, किराँत चौक देखि छलफल चौक सम्म, जीवन चौक पूर्व छलफल चौक हुँदै समयगढ सम्म, किराँत चौक देखि दक्षिण भलायो डाँडा हुँदै ग्राभेल शाखा, पाथिभरा टोल सडक दायाँ बायाँ	५००,०००
५	चुलाचुलीमोड देखि डाँफे सडक सम्म, एकता टोल, ज्योति चौक देखि दक्षिण गौरी टोल सम्म, मंगलबारे मुजुरभिटा सडक, खानेपानी पश्चिम भुल्लुङ्ग पुल सम्मको सडकको दायाँ बायाँ ३० मिटर भित्रका जग्गा प्रतिकट्टा	७००,०००
६	जीवन चौक देखि किस्ने दोभानसम्म, गैरीगाउँ हुँदै राना डाक्टर बाटो, सरस्वती आधारभूत विद्यालय सडक खण्ड, सरस्वती टोल सडक खण्ड, मिलडाँडा दक्षिण सडकको दायाँ बायाँ ३० मिटर भित्रका जग्गा प्रतिकट्टा	४००,०००
७	समयगढ बजार क्षेत्रका सडकको दायाँ बायाँ ३० मिटर भित्रका जग्गा प्रतिकट्टा	८००,०००
८	जीवन चौक देखि दक्षिण दुग्ध संस्थान मुनि किस्ने खोलाको पुल सम्म, कच्ची बाटोले छोएका भित्री जग्गाहरु प्रतिकट्टा	२००,०००
९	यस वडाका कुनै सडकले नछोएका खेतीयोग्य जग्गाहरु प्रतिकट्टा	१००,०००
१०	ढयाङ्ग्री, भुल्लुङ्ग खोला किनारका जग्गा प्रतिकट्टा	५०,०००

वडा नं. ५

क्र. स.	स्थान	न्यूनतम मूल्य
---------	-------	---------------

१	रतुवापुल देखि सीतापुरी चौक हाईवे लोक मार्गको दायाँबायाँको ३० मिटर भित्रका जग्गा प्रतिकट्टा	२,०००,०००
२	त्रिवेणीचौक पूर्व गेउरिया पुल कजवे सिमाना सडक सम्म, पाडाजुङ्गी चौक दक्षिण गौरीगञ्जसडक मंगलबारे वजार सिमानाको सडकको दायाँ बायाँ ३० मिटर भित्रका जग्गा प्रतिकट्टा	१,५००,०००
३	नमुनाचौक हुँदै रेन्जी चौक सम्मको दाया बाया सडक प्रतिकट्टा	१,२००,०००
४	लभडाडा देखि त्रिवेणी चौक सम्मको दाया र बाया सडक हिमाली मार्ग पाडाजुङ्गी चौक उत्तर गुहेश्वरी खेलमैदान सम्म न्यूनतम मूल्य, सिमाना सडक गेउरिया पुल कजवे पूर्व मिलडाँडासम्म, सहिद मार्ग गौरीगञ्ज सडक र हाईवे लोक मार्गको भित्री सडक, पाथिभराचौक दक्षिण पाडाजुङ्गी चौक पूर्वका सडक, भूपराज मार्ग दक्षिण पारुहाङ्ग चौकसम्मको सडक, सीतापुरी दक्षिण मिलडाडा सम्मको पश्चिम भाग सडक	१,०००,०००
५	गुहेश्वरी हिमाली मार्ग पश्चिम देखि गुहेश्वरी हिमाली मार्ग जोडिने सडक, पाथिभरा पूर्व खेलमैदान हुँदै दक्षिण रेडक्रस भवनसम्म जाने सडक, रतुवा पुल उत्तर बाघडाँडा हुँदै रवि प्रेटोल पम्म सम्मको सडकले छोएको जमिन, मंगलबारे चौक देखि पूर्व गेउरिया खोला हुँदै काठे पुल सम्म जाने सडक, हाईवे दक्षिण रेडक्रस भवन उत्तर मनसुन बोडिङ्ग हुँदै गौरीगञ्ज सडक पूर्व ठाडो पश्चिम भित्र पर्ने प्लटिङ्गका सडकहरु, साबित्रा चौक दक्षिण गेउरिया खोला सम्मका सडक, लाबरबोटे पैनी दक्षिण सयपत्री मार्ग देखि राधाकृष्ण मन्दिर हुँदै सतार डाँडा सम्मको सडक, पाथिभरा चौक पूर्व दक्षिण गेउरियाखोला सम्मको सडकको दायाँ बायाँ ३० मिटर भित्रका जग्गा प्रतिकट्टा	६००,०००
६	गुहेश्वरीटोल गणेश मन्दिर दक्षिण हिमाली मार्ग सडकसम्म, हिमाली मार्ग दक्षिण कृषि सडक गिता आयल पूर्व सम्मको, गुहेश्वरी पूर्व हिमाली मार्ग देखि पूर्व दक्षिण नयाँबस्ती सीतापुरी पश्चिम किराँतेश्वर शिव मन्दिर सम्मको सडकको दायाँ बायाँ ३० मिटरभित्रका जग्गा प्रतिकट्टा	७००,०००
७	राधाकृष्णमन्दिर पश्चिम तर्फको सडकको दायाँ बायाँ ३० मिटर भित्रका जग्गा प्रतिकट्टा	६००,०००
८	गुहेश्वरी स्कूल पश्चिम उत्तर बरडाडा जाने सडक, त्रिवेणी चौक देखि पश्चिम रतुवा खोला पूर्वका सडकको दायाँ बायाँ ३० मिटर भित्रका जग्गा प्रतिकट्टा	५००,०००
९	सीतापुरीठाडो बाटो मिलडाँडा हुँदै वडा नं. ५ र ६ को सिमाना उत्तर पूर्वका खेतीयोग्यजग्गा प्रतिकट्टा	२००,०००
१०	सडकले नछोएको हाईवे दक्षिण गेउरिया खोला किनारका जग्गा प्रतिकट्टा	१००,०००
११	चाजु टुक्रे दक्षिण रतुवा पुल सम्मको पश्चिम भागका जग्गा प्रतिकट्टा	२५,०००

वडा नं. ६

क्र. स.	स्थान	न्यूनतम मूल्य
१	त्रिवेणीचौकदेखि मंगलबारे,काँटा चौक,गेउरिया कज्वेसम्म,मंगलबारे वजार देखि जिम्दार चौकहुँदै, गेउरिया वजारसम्म सडककोदायाँ बायाँ ३० मिटर भित्रका जग्गा प्रतिकट्टा	१,०००,०००
२	त्रिवेणीचौकदेखि गोहाबारी चौक सम्म,काँटा चौक देखि तिनपैनी सम्म, हिमाली बोर्डिङ्ग जानेमार्ग, मिनि मार्ग, जिम्दार चौक पश्चिम क्षेत्रका, भिलेज होटल पश्चिम क्षेत्रकासडक	६००,०००

	दायाँ बायाँ ३० मिटर भित्रका जग्गा प्रतिकट्टा	
३	दहिचौक देखि जीवन चौकसम्म,शान्तिपुर चौक देखि जीवन चौकसम्म, रेन्जी चौक देखि पञ्चकन्यासम्म, भारबारीकृष्ण प्रसाद पोखेलको घर हुँदै रत्नपुर चौकसम्म, भारबारी सन्थाल चौक देखि आफन्तचौकसम्म, भारबारी शान्तिराम आचार्यको घरदेखि नारायण बान्तवाको घरसम्म, शितल डाडाँ चौक देखि तिन पैनीसम्म तिनपैनी देखिरत्नपुर चौकबाट जाने बाटो सम्म, रत्नपुर देखि सोनापुर हुँदै गोहाबारी सम्म, गोहाबारी देखि शहिद मार्ग भट्टराई चौक हुँदै वडा नं ७ को सिमाना सम्म, गोहाबारी देखि साधुचौतारा हुँदै वडा नं ७ को सिमाना सम्म, साधु चौतारा देखि सोनापुर चौक सम्म, रत्नपुर चौक देखि रामु टोलसम्म गोहाबारी खयरबारी माभीटोल मार्ग पूर्व, देउनिया चौकदेखि शंखडुब्बा हुँदै साधुचौतारासम्म, सफल चौक देखि माईती चौकसम्म, जिम्दार चौक पूर्वका सडक दायाँ बायाँ ३० मिटर भित्रका जग्गा प्रतिकट्टा	५००,०००
४	तिनपैनी रत्नपुरबाट जानेबाटो दक्षिण पञ्चकन्या हुँदै जीवन चौक सम्म, दहिचौक दक्षिणबाट पूर्व वेनुप्रसाद शिवाकोटीको पुरानो टोल जाने बाटो, फाइटरको घरदेखि पञ्चकन्याजाने बाटो,भित्री शाखा सडक दायाँ बायाँ ३० मिटर भित्रका जग्गा प्रतिकट्टा	३००,०००
५	गोहाबारी देखि खयरबारी हुँदै माभी टोल जाने बाटोको पश्चिमका खोला प्रभावित जग्गा प्रतिकट्टा	१५०,०००
६	कुनै सडकले नछोएका खेतीयोग्य जग्गा प्रतिकट्टा	१५०,०००

वडा नं. ७

क्र. स.	स्थान	न्यूनतम मूल्य
१	पाडाजुङ्गी - गौरीगंज सडक खण्डको वडा नं. ६ को सिमाना देखि दक्षिण गेउरिया गौरादह सिमाना पुलसम्म सडक दायाँ बायाँ ३० मिटर भित्रका जग्गा प्रतिकट्टा	१५,००,०००
२	शहिदमार्ग पाल्तेघाट जाने बाटो देखि दक्षिण आर्यघाट जाने बाटोको चौकसम्म सडक दायाँ बायाँ ३० मिटर भित्रका जग्गा प्रतिकट्टा	५,००,०००
	बाह्रघरे वजार क्षेत्र सडक दायाँ बायाँ ३० मिटर भित्रका जग्गा प्रतिकट्टा	
	गेउरिया पूर्व बारकोटी टोलबाट उत्तरतर्फ हिमाली बोर्डिङ्ग स्कूल जाने सडक दायाँ बायाँ ३० मिटर भित्रका जग्गा प्रतिकट्टा	
३	गेउरिया वजार तल्लो चौक देखि पूर्व गौरादहको सिमानाको पुलसम्म सडक दायाँ बायाँ ३० मिटरभित्रका जग्गा प्रतिकट्टा	६,००,०००
	आयुर्वेदिक हस्पिटल पूर्वको सडक दायाँ बायाँ ३० मिटरभित्रका जग्गा प्रतिकट्टा	
	सरस्वती मा.वि. को रङ्गपुर छात्रावास देखि पुरानोप्रहरी चौकीको दक्षिणमा रहेको कल्भर्ट सम्म सडक दायाँ बायाँ ३० मिटर भित्रका जग्गा प्रतिकट्टा	
	शहिद मार्ग ६ नं. वडाको सिमाना देखि बाह्रघरे पाल्तेघाट जाने सडक सम्म सडक दायाँ बायाँ ३० मिटर भित्रका जग्गा प्रतिकट्टा	
	बाह्रघरे वजार देखि पूर्व सरस्वती मा.वि. हुँदै सरस्वती मा.वि. को रङ्गपुरमा भएको छात्रावाससम्म सडक दायाँ बायाँ ३० मिटर भित्रका जग्गा प्रतिकट्टा	

	रङ्गपुर दक्षिणका कल्भर्ट देखि मियाँटोली चौकसम्म सडकदायाँ बायाँ ३० मिटर भित्रका जग्गा प्रतिकट्टा	
	प्रगति मार्ग वडा नं. ६ को सिमाना देखि दक्षिण रङ्गपुर बाह्रघरे सडक सम्म जोडिएको क्षेत्र सडक दायाँ बायाँ ३० मिटरभित्रका जग्गा प्रतिकट्टा	
	बाह्रघरे बाजर क्षेत्र छोडेर दक्षिणबाट कल्भर्टसम्म सडक दायाँ बायाँ ३० मिटर भित्रका जग्गा प्रतिकट्टा	
	मदनडाँडा पूर्वको पुलदेखि पूर्व सम्भना चौकसम्म सडक दायाँ बायाँ ३० मिटर भित्रका जग्गा प्रतिकट्टा	
४	मेमेडोलबाट ल्अर्भी त्यधभच (एन सेल टावर) जाने बाटोसम्म सडक दायाँ बायाँ ३० मिटर भित्रका जग्गा प्रतिकट्टा	४,००,०००
	मन्दिरडाँडा देखि गेउरिया वजार जाने सडक दायाँ बायाँ ३० मिटर भित्रका जग्गा प्रतिकट्टा	
	गेउरिया पुल देखि पश्चिम विष्णुकट्टा हुँदै चारआली चौकसम्म र प्रगति मार्ग ल्अर्भी त्यधभच (एन सेल टावर) पूर्व जाने बाटोसम्म सडक दायाँ बायाँ ३० मिटर भित्रका जग्गा प्रतिकट्टा	
	बेलडाँगी चौक पश्चिम बाट धिमालडाँडा हुँदै उत्तर नयाँ पुल सम्म सडक दायाँ बायाँ ३० मिटर भित्रका जग्गा प्रतिकट्टा	
	गेउरिया सिंहदेवी थान देखि उत्तर आयुर्वेदिक हस्पिटल जाने सडकदायाँ बायाँ ३० मिटर भित्रका जग्गा प्रतिकट्टा	
	आर्यघाट जाने बाटो देखि नौले चौक सम्म सडक दायाँ बायाँ ३० मिटर भित्रका जग्गा प्रतिकट्टा	
५	मियाँटोली चौक देखि सीता चौक सम्म सडक दायाँ बायाँ ३० मिटर भित्रका जग्गा प्रतिकट्टा	३,००,०००
	बाह्रघरे दक्षिण चान्द्र कल्भर्ट देखि सीता चौकसम्म सडक दायाँ बायाँ ३० मिटर भित्रका जग्गा प्रतिकट्टा	
	बाह्रघरे दक्षिण स.उ.स. चौक बाट पश्चिम मलामी चौतारो सम्म सडक दायाँ बायाँ ३० मिटर भित्रका जग्गा प्रतिकट्टा	
	रङ्गपुर पुरानो प्रहरी चौकी देखि पश्चिम उत्तर सरस्वती मा.वि. जाने सडक दायाँ बायाँ ३० मिटर भित्रका जग्गा प्रतिकट्टा	
	लालध्वन्दा चौकदेखि सिर्जना चौक, नौसिटे हुँदै सरस्वती मा.वि. जाने बाटो र नौसिटे बाट पूर्व प्रगति मार्गमा जोडनेक्षेत्रका सडक दायाँ बायाँ ३० मिटर भित्रका जग्गा प्रतिकट्टा	
	भट्टराई चौकबाट पिङ्गडाँडा हुँदै सिर्जना चौकसम्म सडक दायाँ बायाँ ३० मिटर भित्रका जग्गा प्रतिकट्टा	
	एकता चौक बाट तीन सिटे हुँदै बाह्रघरे जाने सडक दायाँ बायाँ ३० मिटर भित्रका जग्गा प्रतिकट्टा	
	सिर्जना चौक पूर्व देखि पश्चिम सुम्निमा चौकसम्म सडक दायाँ बायाँ ३० मिटर भित्रका जग्गा प्रतिकट्टा	
	चारआली चौक देखि पश्चिम लालध्वन्दा चौक दक्षिणको बाटोमा जोडिने बाटो सम्म सडक दायाँ बायाँ ३० मिटर भित्रका जग्गा प्रतिकट्टा	
	सिद्धेश्वर मन्दिर देखि पूर्व आयुर्वेदिक हस्पिटलसम्म सडक दायाँ बायाँ ३० मिटर भित्रका जग्गा प्रतिकट्टा	

	प्रतिकृष्टा	
	एकता चौक दक्षिणको सिंहदेवी मन्दिर देखि पश्चिम शहिद मार्गसम्म सडक दाय्याँ बायाँ ३० मिटर भित्रका जग्गा प्रतिकृष्टा	
	लालध्वन्दा चौकबाट उत्तर माफि गाउँ हुँदै ६ नं. वडाको सिमानासम्म सडक दाय्याँ बायाँ ३० मिटर भित्रका जग्गा प्रतिकृष्टा	
	लालध्वन्दा चौकबाट उत्तर पूर्व पिङ्गडाँडा स्कूलको छेउसम्म र नमूना बोर्डिङ्ग स्कूल पूर्व किराँत चौकसम्म सडक दाय्याँ बायाँ ३० मिटर भित्रका जग्गा प्रतिकृष्टा	
	पिङ्गडाँडा उत्तर छेउघर पिपल चौक बाट वडा नं. ६ र ७ को सिमाना हुँदै प्रगति मार्ग हुँदै गेउरिया उत्तर जोड्ने सडक दाय्याँ बायाँ ३० मिटर भित्रका जग्गा प्रतिकृष्टा	
६	सैनिकचौक देखि पूर्व मदनडाँडा हुँदै आचार्यटोल, लाकान्द्री टोल हुँदै सिंहदेवी प्रा.वि. को पूर्व उत्तर सिमाना सम्म ।	२५०,०००
	एकता चौक दक्षिणको सिंहदेवी मन्दिरको दक्षिणबाट बाह्रघरे जाने सडक दाय्याँ बायाँ ३० मिटर भित्रका जग्गा प्रतिकृष्टा	
	सिर्जना चौक दक्षिणबाट सैनिक चौक तर्फ जाने सडक दाय्याँ बायाँ ३० मिटर भित्रका जग्गा प्रतिकृष्टा	
	पिङ्गडाँडा प्रा.वि. बाट दक्षिण मियाँटोलीसम्म सडक दाय्याँ बायाँ ३० मिटर भित्रका जग्गा प्रतिकृष्टा	
	नौले चौक देखि दक्षिण गौरादह-५ को सिमाना सम्म सडक दाय्याँ बायाँ ३० मिटर भित्रका जग्गा प्रतिकृष्टा	
	नौले चौकदेखि डाँडागाउँ र थापा चौकसम्म सडक दाय्याँ बायाँ ३० मिटर भित्रका जग्गा प्रतिकृष्टा	
	मदन डाँडा पूर्व देखि दक्षिण गेउरिया खोला सम्म सडक दाय्याँ बायाँ ३० मिटर भित्रका जग्गा प्रतिकृष्टा	
७	उक्त तोकिए वाहेकका सबै भित्री बाटाहरु	२००,०००
८	सीताचौक देखि धरधरे चान्दू होली कल्भर्ट दक्षिण सीमसार र धरधरे उत्तर चान्दू कल्भर्ट सम्म सडक दाय्याँ बायाँ ३० मिटर भित्रका जग्गा प्रतिकृष्टा	१५०,०००
	मलामी चौतारा देखि रतुवा खोला सम्म सडक दाय्याँ बायाँ ३० मिटर भित्रका जग्गा प्रतिकृष्टा	
	महाराज थान चौक बाट दक्षिण गौरादह- ५ सम्म सरस्वती मा.वि. दक्षिण मियाँटोली कल्भर्ट सम्म, बाह्रघरे पात्ले घाट हुँदै उत्तर माफ्तीडाँडासम्म, ठूलो भर्का, बरगाछी चौकबाट दक्षिण जाने सडक दाय्याँ बायाँ ३० मिटर भित्रका जग्गा प्रतिकृष्टा	
	नौले चौक पूर्वबाट उत्तर सरस्वती मा.वि. जानेबाटो र सरस्वती मा.वि. पश्चिम बाट दक्षिण जाने सडक दाय्याँ बायाँ ३० मिटर भित्रका जग्गा प्रतिकृष्टा	
९	रङ्गपुरको उत्तर चौकबाट सरस्वती मा.वि. हुँदै एकताचौक, लालध्वन्दा र पूर्वतर्फ प्रगति मार्गको पश्चिम र पूर्व ६ नं. वडाको सिमानासम्म खेतीयोग्य जमिन प्रतिकृष्टा	१,००,०००
	सडकले नछोएको खेतीयोग्य जग्गाहरु प्रतिकृष्टा ।	
१०	सीता चौक, मियाँटोल, सरस्वती मा.वि. बाह्रघरेदेखि दक्षिण भर्का सम्म शहिद मार्गले छेकेको	५०,०००

	पूर्वतर्फका भित्री खेतीयोग्य जमिनको मूल्य प्रतिकट्टा ।	
	रतुवा खोलाधारको कसेनीसँग जोडिएको पूर्वतर्फका जग्गाहरु प्रतिकट्टा ।	
११	रतुवा खोलाधारको जग्गा (पानीको बहाव क्षेत्र) प्रतिकट्टा ।	१५,०००
१२	रतुवा खोलाधारको जग्गा (बगर तथा कसेनी क्षेत्र) प्रतिकट्टा ।	२५,०००

२. बहाल कर

गाउँपालिका क्षेत्रभित्र कुनै व्यक्ति वा संस्थाले भवन, घर, पसल, ग्यारेज, गोदाम, टहरा, छप्पर, जग्गा वा पोखरी पुरै वा आंशिक तवरले कुनै व्यक्तिलाई बहालमा दिएकोमा सम्भौता रकमको ५ प्रतिशत र संस्थागत बहालमा दिएकोमा सम्भौता रकमको १० (दश) प्रतिशतका दरले घर जग्गा बहाल कर लगाईने र असुल गरिनेछ ।

३. व्यवसाय कर

कमल गाउँपालिकाको क्षेत्रभित्र व्यापार, व्यवसाय वा सेवामा पुँजीगत लगानी र आर्थिक कारोबारका आधारमा देहाय बमोजिम व्यवसाय कर लगाइन र असुल गर्न सकिने ।

क्र. स.	विवरण	रकम	नविकरण दस्तुर
१.	मदिरातथा सुर्ती जन्य व्यापार व्यवसाय तर्फ		
क.	रक्सी बियरको डिलररसप्लायर्स	५,०००	५,०००
ख.	रक्सी बियरको सब डिलररसप्लायर्स	२,५००	२,५००
ग.	रक्सी बियरको खुद्रा बिक्री पसल	१,५००	१,५००
घ.	चुरोट, बिडी, सुर्तीजन्य पदार्थको डिलर पसल	३,०००	३,०००
ङ.	चुरोट, बिडी, सुर्तीजन्य पदार्थको सब डिलर पसल	१,५००	१,५००
च.	चुरोट, बिडी, सुर्तीजन्य पदार्थको खुद्रा पसल	१,०००	१,०००
छ.	हल्का पेय पदार्थको डिलर	३,०००	३,०००
ज.	हल्का पेय पदार्थको सब-डिलर	२,०००	२,०००
झ.	हल्का पेय पदार्थको खुद्रा पसल	१,०००	१,०००
२.	निर्माण सामग्री तथा विद्युत सामग्री व्यापार व्यवसाय तर्फ		
क.	हार्डवेयर, मेशिनरी, पेन्ट तथा मार्बलको थोक पसल	३,०००	३,०००
ख.	हार्डवेयर, मेशिनरी, पेन्ट तथा मार्बलको खुद्रा पसल	२,५००	२,५००
ग.	विद्युत सामग्री थोक पसल	२,०००	२,०००
घ.	विद्युत सामग्री खुद्रा पसल	१,०००	१,०००
ङ.	ग्लास हाउस आल्मुनियम फ्रेम	१,०००	१,०००
३.	किराना पसल तर्फ		
क.	किराना थोक तथा खुद्रा पसल	२,०००	२,०००
ख.	किराना खुद्रा पसल	१,०००	१,०००

१	भित्री सडकमा रहेका साना किराना पसल	५००	५००
४.	होटल सन्चालन व्यवसाय तर्फ		
क	मदिरा होटल सहित स्वीमिङ्ग	७,०००	७,०००
ख	होटल लज एण्ड रेष्टुरेन्ट खोली सञ्चालन गर्ने रिसोर्ट समेत	१०,०००	१०,०००
ग	रेष्टुरेन्ट, बार	२,०००	२,०००
घ	चिया नास्ता साथै मिठाई बनाई बिक्री गर्ने पसल	५००	५००
ङ	साधारण चिया नास्ता बनाई बिक्री गर्ने पसल	३००	३००
च	चिया नास्ता, खाना, माछा, मासु बनाई बिक्री गर्ने पसल	१,२००	१,२००
छ	क्याटरिंग पसल	५,०००	५,०००
ज	मदिरा सहितको खाना, नास्ता खुवाउने	१,५००	१,५००
५.	कपडा तथा फेन्सी पसल तर्फ		
क	कपडा तथा फेन्सी थोक पसल	३,०००	३,०००
ख	कपडा तथा फेन्सी खुद्रा पसल पसल	१,५००	१,५००
ग	व्याग पसल	१,५००	१,५००
६.	जुत्ता चप्पल पसल तर्फ		
क	जुत्ताको शो रुम	३,०००	३,०००
ख	जुत्ता चप्पल बिक्री पसल	१,०००	१,०००
ग	जुत्ता बनाई बिक्री गर्ने पसल	१,२००	१,२००
घ	जुत्ता चप्पल उद्योग ठूलो कम्पनी	१०,०००	१०,०००
७.	भाँडा पसल तर्फ		
क	भाँडा तथा किचन थोक पसल	३,०००	३,०००
ख	भाँडा तथा किचन खुद्रा पसल	१,२००	१,२००
ग	तामा पित्तलका भाँडाकुँडा बनाई बिक्री गर्ने पसल (घरेलु)	१,५००	१,५००
८.	सुनचाँदी गहना बनाई बिक्री गर्ने पसल	४,०००	४,०००
९.	स्टेशनरी पुस्तक तथा मनिहारी पसल तर्फ		
क	स्टेशनरी तथा पुस्तक थोक	३,०००	३,०००
ख	स्टेशनरी तथा पुस्तक खुद्रा	१,२००	१,२००
ग	कस्मेटिक पसल थोक पसल	३,०००	३,०००
घ	कस्मेटिक पसल खुद्रा पसल	१,५००	१,५००
ङ	धागो टाँक फस्नर थोक पसल	२,०००	२,०००
च	धागो टाँक फस्नर खुद्रा पसल	१,०००	१,०००
१०.	माछा मासु बिक्री पसल		
क	राँगा, खसी सुगुर, कुखुरा मध्ये २ वटा सेवा एकै ठाउँमा भएमा	२,०००	२,०००
ख	राँगा, खसी सुगुर, कुखुरा मध्ये १ वटा सेवा भएमा	१,०००	१,०००
ग	ताजा माछा, सिद्रा थोक पसल	२,०००	२,०००
घ	ताजा माछा, सिद्रा खुद्रा पसल	८००	८००
ङ	अण्डा बिक्री पसल	८००	८००
११.	औषधि व्यवसाय तर्फ		

14

क	औषधि थोक तथा डिस्ट्रीब्युटर्स	५,०००	५,०००
ख	औषधी पसल र क्लिनिक	२,०००	२,०००
ग	औषधी पसल	१,२००	१,२००
घ	आर्युवेदिकरहोमियोप्याथिक औषधि पसल	१,०००	१,०००
ङ	एग्रोभेट थोक पसल	५,०००	५,०००
च	एग्रोभेट खुद्रा पसल	१,०००	१,०००
१२.	सिलाई पसल तर्फ		
क	सटिंग, सुटिंग सहितको टेलरिंग व्यवसाय	२,०००	२,०००
ख	सिलाई पसल ३ थान देखि माथिलाई	१,०००	१,०००
ग	सिलाई पसल सामान्य	५००	५००
घ	बुटिक पसल	५००	५००
१३.	इलेक्ट्रोनिक्स बिक्री पसल तर्फ		
क	फ्रिज, टि.भि., डि. भि डि, मोबाइल, क्यामरा थोक बिक्री पसल	५,०००	५,०००
ख	फ्रिज, टि.भि., डि.भि.डि., मोबाइल, क्यामरा खुद्रा बिक्री पसल	२,५००	२,५००
ग	फ्रिज, टि.भि., डि.भि.डि., मोबाइल, क्यामरा मर्मत पसल	१,२००	१,२००
घ	घडी मर्मत पसल	६००	६००
ङ	सिडी पसल	६००	६००
१४.	मर्मत तथा सम्भार सेवा तर्फ		
क	इन्जिन मर्मत हेभी, बस, ट्रक वर्क सप	५,०००	५,०००
ख	जीप, कार तथा ट्र्याक्टर मर्मत तथा सभिसिंग	२,५००	२,५००
ग	मोटर साइकल मर्मत शहरी क्षेत्र	१,५००	१,५००
घ	मोटर साइकल मर्मत ग्रामीण क्षेत्र	१,०००	१,०००
ङ	रिक्सा साइकल मर्मत	५००	५००
च	इलेक्ट्रोनिक्स मर्मत (रेडियो, टि.भी., फ्रिज, मोबाइल आदि)	१,०००	१,०००
छ	टायर रिसोलिंग, टायर मर्मत, हावा भर्ने पञ्चर टाल्ने	६००	६००
१५.	सवारी साधन एजेन्सी, थोक बिक्री पसल तथा पार्ट पूर्जा पसल तर्फ		
क	मोटरस पार्ट उत्पादन	१५,०००	१५,०००
ख	बस ट्रक, ट्र्याक्टर, जिप, कार प्रति डिलर	१०,०००	१०,०००
ग	मोटर साइकल डिलर	५,०००	५,०००
घ	साइकल निर्माण तथा बिक्री	२,५००	२,५००
ङ	मोटर पार्टस, बिक्री	२,५००	२,५००
च	टायर डिलर	२,०००	२,०००
१६.	सञ्चार सेवा तर्फ		
क	कलर ल्याब सेवा	१,०००	१,०००
ख	फोटो स्टुडियो सेवा	१,०००	१,०००
ग	टि.भि. च्यानल प्रसारण सेवा	१०,०००	१०,०००
घ	केबुल च्यानल प्रसारण सेवा	५,०००	५,०००

ड	एफ.एम. प्रसारण सेवा	५,०००	५,०००
च	टुर एण्ड ट्राभल्स सेवा	२,०००	२,०००
छ	फोटोकपि, पि.सि.ओ., साइबर क्याफे सेवा	६००	६००
ज	कुरियर सेवा	६००	६००
झ	कम्प्युटर सप्लायर्स	२,०००	२,०००
ञ	वैदेशिक रोजगार सेवा शाखा समेत	१०,०००	१०,०००
१७.	ड्राइक्लिनिक पसल तर्फ	६००	६००
१८.	सैलून तथा व्यूटीपार्लर तर्फ		
क	व्यूटीपार्लर सेवा तालिम सहित	२,०००	२,०००
ख	व्यूटीपार्लर सेवा । हयाण्सम पार्लर	१,०००	१,०००
ग	सैलून	१,०००	१,०००
१९.	पेट्रोलियम पदार्थ तर्फ		
क	पेट्रोल पम्प	१०,०००	१०,०००
ख	ग्यासको डिलरसिप र ग्यास चूलो अन्य सामान बेच्ने पसल	२,०००	२,०००
२०.	कवाडी सामान खरिद बिक्री	१,०००	१,०००
२१.	ढूंगा, गिटी जम्मा गरि बिक्री गर्ने	२,०००	२,०००
क	टेण्ट हाउस, पण्डाल बनाउने र क्याटरिड छुट्टै	३,०००	३,०००
ख	काठ तथा कोइला खरिद बिक्री	२,०००	२,०००
२३.	फर्निचर तथा फर्निचर्स तर्फ		
क	स्टिल, काठ, आलुमिनियमको फर्निचर पसल ठूलो	५,०००	५,०००
ख	स्टिल, काठ, आलुमिनियमको फर्निचर पसल सानो	३,०००	३,०००
ग	आलुमिनियमपसल	२०००	२०००
घ	स्नूकर, पुल हाउस	१५००	१५००
ड	विज्ञापन सेवा	१५००	१५००
च	रोगजारी सेवा (सेक्युरिटी समेत)	१५००	१५००
छ	साइनबोर्ड लेख्ने पेन्टर सेवा	१,०००	१,०००
ज	हाउजिंग कम्पनी (जग्गा खरिद बिक्री)	१०,०००	१०,०००
झ	कृषि जन्य वस्तु उत्पादन जस्तै, धान, चामल मकै कोदो, तेलहन खरिद बिक्री गर्ने काँटाको वार्षिक	३,०००	३,०००
ञ	सेलर राइस मिल (ठूलो)	१०,०००	१०,०००
ट	सेलर राइस मिल (मिडियम)	५,०००	५,०००
ठ	विद्युतलाईनबाट कूटानी पिसानी पेलानी गर्ने सानो मिल	१२००	१२००
ड	मसला, पिठो सानो मिल	५००	५००
ढ	स(मिल स्थापना गरि सञ्चालन गर्ने	५,०००	५,०००
ण	कुचो तथा बाँसका सामग्री निर्माण तथा बिक्री	६००	६००
त	गूल उद्योग सञ्चालन गर्ने पसल	३,०००	३,०००
थ	सिमेन्टबाट सामान बनाई बिक्री गर्ने पसल	१,०००	१,०००
द	सिसा, सिसामा फ्रेम लगाई बिक्री वितरण गर्ने पसल	१,०००	१,०००

16

ध	कृषि सम्बन्धी नर्सरी स्थापना गरि बिक्री वितरण गर्ने	५००	५००
न	बासका सामान बनाई बिक्री वितरण गर्ने व्यवसाय (नाम्ला, नाम्लो, डोका, मुडा आदि)	२००	२००
२४.	फलफूल, पान पसल		
ब	फलफूल थोक पसल	१,०००	१,०००
ख	फलफूल खुद्रा पसल	४००	४००
ग	सागसब्जी थोक पसल	१,०००	१,०००
घ	सागसब्जी खुद्रा पसल	३००	३००
ड	पान पसल	५००	५००
च	अफसेट प्रेस	१५००	१५००
छ	स्क्रिन प्रिन्ट	५००	५००
ज	दुग्ध तथा दुग्ध पदार्थ व्यवसाय गर्ने पसल	५००	५००
झ	पशुपालन व्यवसाय (गाई, भैसी, बाख्रा, बंगूर, कुखुरा, माछा पालन गरि व्यवसाय गर्ने फर्म)	१,०००	१,०००
ञ	सुन चाँदी तयारी सामान बेच्ने	३,०००	३,०००
ट	अस्पताल सञ्चालन	५,०००	५,०००
ठ	विविध किसिमका सामान सप्लायर्स तथा एजेन्सीहरु	२,०००	२,०००
ड	विविध घरेलु उद्योग (माथिका वाहेक)	१,०००	१,०००
ढ	विविध उद्योगहरु (माथि उल्लेख वाहेक)	५,०००	५,०००
ण	विविध कृषि सम्बन्धी उद्योगहरु	५००	५००
त	रेगजिन कभर तथा फनिस्डि	२,०००	२,०००
थ	ढाकाटोपी व्यवसाय	२५०	२५०
२५.	निर्माण व्यवसायी (केन्द्रीय र शाखा समेत वार्षिक शुल्क) तर्फ		
ब	क वर्ग	२०,०००	२०,०००
ख	ख वर्ग	१५,०००	१५,०००
ग	ग वर्ग	१०,०००	१०,०००
घ	घ वर्ग	५,०००	५,०००
ड	गाउँपालिकाबाट ईजाजत प्रदान गरिएका साना निर्माण व्यवसायी	२,५००	२,५००
२६.	थुम्पा, पाउरोटी उद्योग तर्फ	१,०००	१,०००
२७.	एक वटा चिमनी भएको इट्टा भट्टा वार्षिक	३०,०००	३०,०००
२८.	बैंकहरु तर्फ		
ब	वाणिज्य बैंक - क वर्ग	१५,०००	१५,०००
ख	वाणिज्य बैंक - ख वर्ग	१०,०००	१०,०००
ग	वाणिज्य बैंक - ग वर्ग	५,०००	५,०००
घ	विकास बैंक तथा फाइनेन्स - क वर्ग	१०,०००	१०,०००
ड	विकास बैंक तथा फाइनेन्स - ख वर्ग	५,०००	५,०००
२९.	सहकारी सम्बन्धी		
क.	सहकारी दर्ता	५०००	५०००






ख.	सहकारी सुचिकृत (प्रत्येक वर्ष सुचिकृत हुने प्रयोजनार्थ)	५००	५००
ग.	वार्षिक ५० लाख सम्मको कारोवारमा	२,०००	२,०००
घ.	वार्षिक ५० लाख देखि १ करोड सम्मको कारोवारमा	४,०००	४,०००
ङ.	वार्षिक १ करोड देखि ५ करोड सम्मको कारोवारमा	६,०००	६,०००
च.	वार्षिक ५ करोड देखि १० करोड सम्मको कारोवारमा	१०,०००	१०,०००
छ.	वार्षिक १० करोड ५० करोड सम्मको कारोवारमा	१५,०००	१५,०००
ज.	वार्षिक ५० करोड देखि माथिको कारोवारमा	२०,०००	२०,०००

संघ तथा प्रदेश स्तरमा दर्ता भै यस गाउँपालिकामा कार्यक्षेत्र बनाई सहकारी सुचिकृत भै सन्चालन भएका सहकारीहरूले समेत यस गाउँपालिकामा माथि मध्ये उल्लेखित कारोवारमा लाग्ने रकम अनिवार्य रूपमा बुझाउनु पर्ने । (संघ र प्रदेशमा बुझाएको हकमा नालाग्ने)

३०.	ब्यावसायिक टावर अनुमति सिफारिस तर्फ		
३१.	अडिटर्स एशोसिएसन तर्फ	१०००	१०००
३२.	मौरी पालन	२००	२००
३३.	ट्युसन सेन्टर / कोचिङ सेन्टर	५००	५००
३४.	सुपर मार्केट / डिपार्टमेन्ट स्टोर	५०००	५०००
३५.	नोटरी पब्लिक	२००	२००
३६.	पार्क, उद्यान, भ्यू टावर	५०००	५०००
३७.	स्टार होटल	२००००	२००००
३८.	विभिन्न टावर (टेलीफोन, एफ. एम.)	५०००	५०००
३९.	विभिन्न मेसिनरीका पार्टपुर्जा उत्पादन गर्ने उद्योग	५०००	५०००
४०.	टि भि तथा इन्टरनेट प्रदायक संस्था	२५००	२५००
४१.	टि भि तथा इन्टरनेट प्रदायक संस्था	२५००	२५००
४२.	कन्सल्टेन्सी सेवा	३०००।	३०००।
४३.	मूर्तिकला निर्माण व्यवसाय	२०००।	२०००।
४४.	लघु वित्त र वित्तिय संस्था	३०००।	३०००।
४५.	पुजा सामाग्री बिक्री केन्द्र	१०००।	१०००।
४६.	टायर बिक्री केन्द्र	१०००।	१०००।
४७.	रेमिटेन्स सेवा	२०००।	२०००।

४८. उद्योग तर्फ

क.	१ लाख सम्म पूजी भएको उद्योग		७५०
ख.	५ लाख सम्म पूजी भएको उद्योग		१५००
ग.	२५ लाख सम्म पूजी भएको उद्योग		७०००

18


घ.	१ करोड सम्म पूजी भएको उद्योग	१२०००	१२०००
ड.	२ करोड सम्म पूजी भएको उद्योग	१४०००	१४०००
च.	३ करोड सम्म पूजी भएको उद्योग	१६५००	१६५००
छ.	४ करोड सम्म पूजी भएको उद्योग	१६५००	१६५००
ज.	५ करोड सम्म पूजी भएको उद्योग	२१०००	२१०००
झ.	६ करोड सम्म पूजी भएको उद्योग	२३०००	२३०००
ञ.	७ करोड सम्म पूजी भएको उद्योग	२५०००	२५०००
ट.	८ करोड सम्म पूजी भएको उद्योग	२७०००	२७०००
ठ.	९ करोड सम्म पूजी भएको उद्योग	३००००	३००००
ड.	१० करोड सम्म पूजी भएको उद्योग	३२०००	३२०००
ढ.	१० करोड माथि सम्म पूजी भएको उद्योग	४००००	४००००

नोट: कमल गा.पा. मा कारोवार गरेको आधारमा दस्तुर असुल गरिने छ।

४.जडिबुटि, कवाडी र जिवजन्तु कर		
सि.नं.	विवरण	दर रेट (वार्षिक)
१.	ऊन, खोटो, जडिबुटि, वनकस, कवाडी माल र प्रचलित कानुनले निषेध गरिएको जीवजन्तु बाहेकका अन्य मृत वा मारिएका जीवजन्तुको हाड, सिड, प्वाँख, छाला, जस्ता बस्तु	३,०००/-
२.	कवाडी कर	५,०००/-

५.सवारी साधन कर		
१	इ. रिक्सा नयाँ दर्ता दस्तुर	३००
२	इ. रिक्सा नामसारी दस्तुर	५००
३	इ. रिक्सा ब्लुबुक प्रतिगोटा	५०
४	इ. रिक्सा नवीकरण दस्तुर	३००
५	अटो नयाँ दर्ता	५००
६	अटो नामसारी दस्तुर	५००
७	अटो ब्लुबुक प्रतिगोटा दस्तुर	१००
८	अटो नवीकरण दस्तुर	५००





६. विज्ञापन कर

गाउँपालिका भित्र कुनै पनि संघ संस्था वा नीजी क्षेत्र, प्राइभेट कम्पनीले गाउँपालिकाको इजाजत बिना विज्ञापन गर्ने प्रयोजनले राखिएका देहायका क्षेत्रमा देहाय अनुसार विज्ञापन शुल्क असुल उपर गर्न सकिने छ ।

क्र. स.	विवरण	इकाइ	रकम
१	सार्वजनिक स्थानहरुका होर्डिड बोर्ड	प्रतिस्क्वायर फिट रु.	७०
२	निजी स्थानहरुका होर्डिड बोर्ड तथा डि.पि.एस. बोर्ड	प्रतिस्क्वायर फिट रु.	५०
३	निजी व्यवसायिक बोर्ड		निशुल्क
४	व्यवसायिक भित्तेलेखन	प्रतिस्क्वायर फिट रु.	१५
५	विद्युतीयपोल वा टेलिफोनको पोलमा राखीने विज्ञापन सामग्री	प्रतिस्क्वायर फिट रु.	७०
६	सार्वजनिक र निजी स्थानमा तुल व्यानर	प्रतिस्क्वायर फिट रु.	२००
७	सार्वजनिक स्थानमा गेट	प्रतिस्क्वायर फिट रु.	३००
८.	प्रचारप्रसार सिटी रिक्सा समेतबाट मार्किंग प्रतिदिन मात्र	५०।०	
९.	प्रचार प्रसार गाडिबाट प्रति दिन	१००।०	
(सार्वजनिक स्थानमा गेट लगाउन गाउँपालिकाको स्वीकृती नलिई लगाउन पाउने छैन ।)			

७. मनोरञ्जन कर

गाउँपालिका क्षेत्रभित्र हुने चलचित्र घर, मेला, साँस्कृतिक प्रदर्शन, थिएटर मध्ये देहायको क्षेत्रमा देहाय अनुसार हुने र अन्यको हकमा प्रदेश कानूनले तोके अनुसार मनोरञ्जन कर संकलन गर्न सकिनेछ ।


१	मनोरञ्जन कर		कैफियत
	स्थानीय मेला दैनिक	१०००।	

८. बहाल बिटौरीकर (हाट बजार समेत):

गाउँपालिकाका क्षेत्रभित्र आफूले निर्माण, रेखदेख, वा संचालन गरेका हाट, बजार, टहरा, पसल एवं सार्वजनिक पर्ती, ऐलानी जग्गा, उपयोग गरे वापत देहाय अनुसार बहाल बिटौरी शुल्क लगाइने र असुल उपर गर्न सकिनेछ ।

क्र. स.	विवरण	रकम
१.	थान तथा रेडिमेड कपडा पसल	३०
२.	टोपी पसल	१०

20



३.	खाद्यान्न दाल चामल आदि पसल फिँजाएर राखेको	३०
४.	सब्जी पसल ठूलो	३०
५.	सब्जी पसल सानो	१०
६.	फलफूल पसल	३०
७.	फलामका सामान पसल	३०
८.	चुरा तथा श्रृंगारका सामान	१०
९.	मासु तथा माछा पसल	३०
१०.	आलुको बिउ विक्री पसल	२०
११.	विजुलीको सामान पसल । विद्युतीय सामग्री	३०
१२.	स्वीटर ,साडी,सिरक डसना आदि पसल	३०
१३.	मनिहारा पसल, भाडा वर्तन पसल	३०
१४.	माटाको सामान विक्रि पसल	१०
१५.	चना, चटपटे, सर्वत चिया पसल	१०
१६.	पुस्तक पसल, छाता, व्याग, रेडियो, घडी, जुता, लाईट आदि मर्मत	१०
१७.	खटिया पसल (माथि उल्लेख भएको बाहेक)	१०
१८.	चोयाका सामान कुचो आदि पसल	३०
१९.	फलफूल तथा अन्य वनस्पति विरुवा	२०
२०.	साग सब्जी बिउ विजन तथा विरुवा	१०
२१.	जुता चपल	३०
२२.	सिद्रा,सुकुटी,अस्थायी हजाम,मिठाई पसलादुंग्री, पकौडा, चप आदि	१०
२३.	अस्थायी काँटा	२०
२४.	रु ५०० भन्दा सानो पूँजी भएको पसल (ढकी बाल्टीन, टोकरी)	५
२५.	केर्खा बजारको टहरा प्रतिकोठा वार्षिक रु	६,०००
२६.	क्याम्पा बजारको टहरा प्रतिकोठा वार्षिक रु	५,०००
२७.	मंगलवारे बजारको टहरा प्रतिकोठा वार्षिक रु	५,५००
२८.	रंगपुर तथा अन्य बजार टहरा प्रतिकोठा वार्षिक रु	१,२००

२९.	सरडपाडा वजार टहरा प्रतिकोठा वार्षिक रु	१,२००
३०.	६ नं. वडा कार्यालय अगाडि सटर मासिक रु	२,५००
३१.	सटर तथा टहरा नामसारी दस्तुर रु	१,०००
३२.	सार्वजनिक ऐलानी प्रति जग्गा उपयोग वापत प्रति कठ्ठा रु.	१५०
३३.	सार्वजनिक पर्ति, ऐलानी जग्गामा बसोवास गर्ने व्यक्तिलाई प्रतिकठ्ठा (विटौरी कर वापत) रु.	१००
३४.	केर्खा वजारको टहरा बाहिर व्यापार गर्ने व्यापारीहरूलाई विटौरी वापत प्रति फिट रु.	५०
३५.	क्याम्पा वजारको टहरा बाहिर व्यापार गर्ने व्यापारीहरूलाई विटौरी वापत प्रति फिट रु.	२५
३६.	सरडपाडा वजारको टहरा बाहिर व्यापार गर्ने व्यापारीहरूलाई विटौरीवापत प्रति फिट रु.	१०
३७.	समयगढ वजारको टहरा बाहिर व्यापार गर्ने व्यापारीहरूलाई विटौरी वापत प्रति फिट रु.	१५
३८.	मंगलवारे वजारको टहरा बाहिर व्यापार गर्ने व्यापारीहरूलाई विटौरीवापत प्रति फिट रु.	३०
३९.	गेउरिया वजारको टहरा बाहिर व्यापार गर्ने व्यापारीहरूलाई विटौरीवापत प्रति फिट रु.	१०
४०.	रंगपुर वजारको टहरा बाहिर व्यापार गर्ने व्यापारीहरूलाई विटौरीवापत प्रति फिट रु.	१०
४४.	बाह्रघरे वजारको टहरा बाहिर व्यापार गर्ने व्यापारीहरूलाई विटौरीवापत प्रति फिट रु.	१०

९. पार्किङ शुल्क

कमल गाउँपालिका क्षेत्रभित्र गाउँपाकाले कुनै स्थान विशेषमा सवारी साधनलाई पार्किङ सुविधा उपलब्ध गराएको अवस्थामा पार्किङ वापत देहाय अनुसार शुल्क लगाउन र असुल उपर गर्न सकिनेछ ।

सि.नं	सवारी साधनको नाम	पार्किङ शुल्क
१.	ट्रली, लहरी, टिफर,	५०.००
२.	बस, ट्रक, ट्रयाक्टर,	५०.००
३.	पिकअप, मिनी बस, मिनी ट्रक,	३०.००
४.	माइक्रो बस कार, जीप, भेन, टेम्पु	२०.००
५.	भारतीय सवारी साधन ट्रली, लहरी, बस, ट्रक	१००.००
६.	भारतीय सवारी साधन कार, जीप, भेन, माइक्रो	५०.००

22







१०. सेवा शुल्क, दस्तुर:

कमल गाउँपालिकाले निर्माण, संचालन वा व्यवस्थापन गरेको स्थानीय पूर्वाधार र उपलब्ध गराएको सेवामा देहाय अनुसार शुल्क असुल उपर गर्न सकिनेछ ।

(१). स्थानीय पूर्वाधार सेवा शुल्क (सडक पूर्वाधार प्रयोग वापत)

क्र. स.	सडक सेवा शुल्क	दैनिक
१	ट्रिपर, ५५८ धने	४०
२	ट्रक	३०
३	ट्याक्टर	३०
४	बस	२५
५	माइक्रो	२०
६	पिकअप भेन	१५
७	अटो	१०
८	सिटी	५
माथि उल्लेखित सवारी साधन मध्ये कमल गाउँपालिका क्षेत्र भित्रका खोलाबाट वालुवा निकाली सडक प्रवेश गर्दा तपशिलको दररेटमा थप शुल्क असुल गरिनेछ ।		
९	ट्रिपर	२००
१०	ट्रक	१५०
११	ट्याक्टर	१००

२. गाउँपालिका क्षेत्र भित्र कुनै पनि व्यक्तिले निजी प्रयोगमा ल्याएका देहायका सवारी साधनहरूलाई बार्षिक सवारी कर असुल उपर गर्न सकिनेछ ।

क्र.सं.	वार्षिक सवारी कर	बार्षिक
१.	ठूला ट्रकटिपर लरी र अन्य हेभि गाडि आदि	६५००
२.	ठूला बस मिनि ट्रक आदि	५५००
३.	मिनि बस	५०००
४.	ट्याटर	५०००

23

५.	निजी वा भाडाका जिप कार पिक अप भेन माइक्रो आदि	१५००
६.	टेम्पो अटो आदि	१०००
७.	सिटि सफारी	६००

३. कार्यालयले उपलब्ध गराएको वा प्रवाह गरेको विभिन्न सेवा सुविधा एवं सिफारीसमा लाग्ने सेवा शुल्क तथा सिफारीस दस्तुर देहाय अनुसार संकलन गर्न सक्नेछ ।

(क) घरनक्सा पास सम्बन्धी दस्तुर

क्र. स.	विवरण	प्रति वर्ग फिट	रकम
१.	पक्की छत भएको भवनलाई	प्रति वर्गफिट	७
२.	पक्की गाह्रो टिनको छाना भएको घर	प्रति वर्गफिट	१
३.	कम्पाउण्ड बाल	प्रति वर्गफिट	२
४.	नक्शा पास पुस्तिका		५००
५.	लेआउट		७००
६.	नामसारी निवेदन दस्तुर		२००
७.	निर्माण सम्पन्न प्रमाण पत्र		२५०
८.	घर नक्शा सरजमिन दस्तुर		१०००
९.	अभिनबाट जग्गा नाप जाँच दस्तुर		
	१ कठ्ठा देखि ५ कठ्ठा सम्म		१५००
	५ कठ्ठा देखि १० कठ्ठा सम्म		२०००
	१० कठ्ठा देखि माथि		३०००

नोट : घर नक्सा इजाजत विना घर बनाएको र पछि इजाजत लिन निवेदन दिएमा वा इजाजत नलिई घर बनाएमा तेब्वर दस्तुर जरिवाना लिई (मापदण्ड अनुकुल भएको खण्डमा मात्र) घर नक्सा पास इजाजत दिने ।

(ख) नक्शा नामसारी

१०.	रजिष्ट्रेशन पास भइ आएको पक्की छत भएको भवनलाई	लाग्ने दस्तुरको २५ प्रतिश तिनुपने
-----	--	-----------------------------------

११.	रजिस्ट्रेसन पास भई आएको पक्की गाढो टिनको छाना भएको भवनलाई		लाग्ने दस्तुरको २५ प्रतिशत तिर्नुपर्ने
१२.	मृत्यु पछिको नामसारी गर्दा पक्की छत		लाग्ने दस्तुरको २५ प्रतिशत तिर्नुपर्ने
१३.	मृत्यु पछिको नामसारी गर्दा पक्की टिनको छानो		लाग्ने दस्तुरको २५ प्रतिशत तिर्नुपर्ने
१४.	वकस पत्र र अंशवन्डाको पक्की टिन		लाग्ने दस्तुरको २५ प्रतिशत तिर्नुपर्ने

(ग) अन्य सेवा शुल्क तथा सिफारीस दस्तुर

क्र.स.	विवरण	रकम
१.	सिफारिस दस्तुर	
क.	नेपाली नागरिकताको साधारण सिफारिस	१००
ख.	नेपाली नागरिकताको सनाखत सिफारिस	१५०
ग.	नेपाली नागरिकताको सरजमिन सहितको सिफारिस	२५०
घ.	नेपाली नागरिकताको जन्म, विवाह, बसोवास अन्य किटानी सिफारिस	१५०
२.	जग्गा सम्बन्धीको सिफारिस	
क.	जग्गा जोतभोगको साधारण सिफारिस गर्दा ५ कठ्ठा सम्म ३०० सो भन्दा माथिलाई	५००
ख.	जग्गा चारकिल्लाको सिफारिस गर्दा ५ कठ्ठा सम्म रु. ३००सो भन्दा वढीलाई रु.	५००
ग.	जग्गा नामसारीको सिफारिस गर्दा ५ कठ्ठा सम्मलाई रु. १०० सो भन्दा माथिलाई	२००
घ.	जग्गा नामसारीको सिफारिस गर्दा ५ कठ्ठा सम्मलाई रु. १०० सो भन्दा माथिलाई	२००
ड.	जग्गाको मोही लगतकठ्ठा गर्दा सिफारिस दस्तुर रु.	५००
च.	जग्गाको मूल्याङ्कन सिफारिस गर्दा रु. १०००००।(को रु.	१००
छ.	आयश्रोत मूल्याङ्कन सिफारिस गर्दा रु. १०००००।(को रु.	१००
३.	लिखत प्रमाणित दस्तुर	३००
४.	सम्बन्ध विच्छेदको सिफारीस	२५०
५.	घरबाटो सिफारिस सम्बन्धमा:	

क.	महेन्द्रराजमार्ग (लोकमार्ग) र पाडाजुंगी, गौरिगंज कालोपत्रे सडकले छोएको जग्गाको सिफारिस गर्दा रु.	१,०००
ख.	अन्य सडकको सिफारिस गर्दा रु.	५००
६.	बाटो सम्बन्धी सिफारिस घर भएमा घरको सिफारिस	
क.	तख्ता, सेन्टर बेरा, बांसभाटा बेरा, टिन छाना घरको	२५०
ख.	इटाको गारो टिन छाना	३००
ग.	इटा गारो छत ढलाई एकतले पक्की घर	३५०
घ.	इटा गारो छत ढलाई दुईभन्दा माथि	५००
७.	पूर्जामा घर कायम गर्ने सिफारिस दस्तुर	
क.	साधारण टाटी बेरा घर	२००
ख.	काठ तख्ता, सेन्टर बेरा, बांस टाटी टिन छाना	३००
ग.	इटा गारो छत ढलाई एकतले पक्की घर	६००
घ.	इटा गारो छत ढलाई दुई भन्दा माथि प्रति तला रु. ५०० का दरले जोडेर लिने ।	
८.	पूर्जामा तीन पुस्ते, फोटो टाँस, ना.नं. समेत कायम गर्न र प्रतिलिपि सम्बन्धी	
क.	पूर्जामा बाबु, बाजेको नाम कायम गर्न, ना.नं. र फोटो टास्न मालपोतलाई सिफारिस गर्दा	५००
ख.	पुर्जा हराएको प्रतिलिपि लिनका लागि	५००
९.	जग्गा नहरवढी र नहरघटी सम्बन्धी सिफारिस	
क.	लोकमार्ग (महेन्द्र राजमार्ग) र पाडाजुङगी गौरिगंज कालोपत्रे सडकले छोएको जग्गाको पूर्जा लिन सिफारिस (पछि कुनै बाटो कालोपत्रे भएमा सो स्थानका लागि यही बुदाँ अनुसार कायम गरिनेछ ।)	१,०००
ख.	नहर घटीको प्रति सिफारिस	५००
ग.	बजार क्षेत्रको जग्गा नहर वढी प्रति धुर	१,०००
घ.	भित्री सडकले छोएका तथा अन्य जग्गा सिफारिस	५००
१०.	पेन्सन सम्बन्धी सिफारिस	
क.	नेपाली सेनाका पेन्सन नामसारी	५००
ख.	ब्रिटिश तथा भारतीय सेनाको पेन्सन नामसारी	१,०००

ग.	पेन्सन सम्बन्धी पारिवारिक विवरण	५००
घ.	पेन्सनवालाको मृत्यु पछिको रहलपहल पेन्सन लिने सिफारिस दस्तुर	५००
ङ.	पेन्सन सम्बन्धी अन्य सिफारिस	५००
च.	पेन्सन पट्टामा नाम, जन्ममिति फरक परे एउटै हो भनी सिफारिस	१,०००
छ.	जुनसुकै कार्यको स्थलगत सर्जमिन गर्नुपर्ने भएमा सर्जमिन दस्तुर प्रति सर्जमिन	५००
११.	घरसार तथा निजी वनको काठ दाउराको सिफारिस सम्बन्धमा	
क.	काठको पुरानो घर भत्काई अन्य स्थानमा लादा एकतले घरको सिफारिस दस्तुर	३००
ख.	दुई तले काठको पुरानो घर भत्काई अन्य ठाउँ लैजाँदा	५००
ग.	सखुवा काठ सम्बन्धी वनलाई सिफारिस एक टक्रको	२,०००
घ.	सिसौ र अन्य जात कदम, आप, टिक आदि प्रतिट्रकको सिफारिस	१,५००
ङ.	सखुवा काठ वनलाई सिफारिस गर्दा प्रति ट्याक्टर	५००
च.	सिसौ र अन्य जात कदम, आप, टिक आदि प्रति ट्याक्टरको सिफारिस	४००
छ.	दाउरा प्रति टक्र	७५०
ज.	दाउरा प्रति ट्याक्टर	५००
झ.	घरकाजको लागि वनलाई सिफारिस गर्दा प्रति सिफारिस रु. २५०/- र व्यावसायीक कार्यको लागि रु. ५००/-(	
ञ.	घरसारमा आफ्नो निजी जग्गामा रहेको रुख र काठ निजी प्रयोजनको लागि ओसार पसार गर्दा रु. २५०/-(र व्यावसायीक प्रयोजनको लागि रु. ५००/-(	
१२.	नाता प्रमाणित सिफारिस	३००
१३.	स्थायी बसोवास र चालचलन सम्बन्धी	१५०
१४.	जन्म, मृत्यु, विवाहित, बसाइ सराइ, सम्बन्ध विच्छेद सिफारिस	२००
१५.	अविवाहित सिफारिस (सर्जमिन अनिवार्य)	५००
१६.	वैदेशिक रोजगारको लागि दायित्व बहन	४००
१७.	उद्योग दर्ता सिफारिस सम्बन्धी रु. ५ लाखसम्म पूँजीलाई सर्जमिन सहित	१,०००
१८.	उद्योग दर्ता सिफारिस सम्बन्धी रु. ५ लाख भन्दा माथि पूँजीलाई सर्जमिन सहित	

	रु.१००० वा प्रतिलाख रु. ५० ले हुन आउने रकम मध्ये जुन बढी हुन्छ, सोही रकम	
१९.	संघ, संस्था, क्लब दर्ता सिफारिस	१,०००
२०.	संघ, संस्था, क्लब नविकरण	५००
२१.	पान नं. र कर चुक्ताको सिफारिस	५००
२२.	उद्योग बन्द भएको सिफारिस	५००
२३.	व्यापार व्यवसाय बन्द सिफारिस	३००
२४.	विद्युत, टेलिफोन, खानेपानी जडान	१००
२५.	साँघु सिमाना प्रमाणित	२००
२६.	कन्सुलर प्रमाणित	५००
२७.	अंग्रेजीमा प्रमाणित तथा सिफारीस (प्रति सिफारिस)	२५०
२८.	नाम, थर फरक परेको सिफारिस	२००
२९.	नाबालक परिचयपत्र सिफारिस	१५०
३०.	पारिवारिक विवरण प्रमाणित (सर्जमिन सहित)	५००
३१.	सिफारिस पूनः प्रमाणिकरण दस्तुर अन्य निकायको मात्र	२००
३२.	आदिवासी जनजाति, दलित सिफारिस	१५०
३३.	नाबालक परिचयपत्र सिफारिस	१५०
३४.	पारिवारिक विवरण प्रमाणित (सर्जमिन सहित)	५००
३५.	सिफारिस पूनः प्रमाणिकरण दस्तुर अन्य निकायको मात्र	२००
३६.	नाबालक परिचयपत्र सिफारिस	१५०
३७.	पारिवारिक विवरण प्रमाणित (सर्जमिन सहित)	५००
३८.	सिफारिस पूनः प्रमाणिकरण दस्तुर अन्य निकायको मात्र	२००
	तोकिएको बाहेक सबै प्रकारका सिफारिसमा प्रति सिफारिस	२५०
	तोकिएको बाहेक सबै प्रकारका सिफारिसमा प्रति सिफारिस	२५०

28



	घर नक्शा बाहेक अन्य सरजमिन रु.	५००
३९.	निजी विद्यालय सम्बन्धी	
क.	निजी विद्यालय कक्षा थप निवेदन दस्तुर	००
ख.	निजी विद्यालय कक्षा थप अनुमती दस्तुर	७,०००
ग.	निजी विद्यालयको मन्टेश्वरी स्थापना शुल्क	५,०००। -
घ.	निजी विद्यालय विषय थप दस्तुर	५०००
ड.	प्राविधिक शिक्षालय, ट्युशन सेन्टर लागायत सेवामूलक व्यवसाय दत्त र वार्षिक नविकरण	५,०००
च.	निजी विद्यालयको मन्टेश्वरी स्थानान्तर (पालिका बाहिर मात्र)	५०००
छ.	निजी विद्यालय स्थानान्तरण (आधारभूत तह)(पालिका बाहिर मात्र)	१००००
ज.	निजी विद्यालय स्थानान्तरण (माध्यमिक तह)(पालिका बाहिर मात्र)	१५०००
झ.	ग्रेड सिट प्रतिलिपि, प्रमाणपत्र प्रमाणिकरण	१००
३५.	व्यक्तिगत घटना दर्ता सम्बन्धी दस्तुर तथा शुल्क	
क.	परिचयपत्रको विलम्ब दस्तुर	२००
ख.	परिचयपत्रको प्रतिलिपि दस्तुर	५००
ग.	व्यक्तिगत घटना दर्ताको विलम्ब शुल्क (नेपालमा)	२००
घ.	व्यक्तिगत घटना दर्ताको विलम्ब शुल्क (नेपालमा नियोगमा)	२५ अमेरिकी डलर वा सो बराबरको स्थानीय मुद्रा
ड.	व्यक्तिगत घटना दर्ता प्रमाणपत्रको नक्कल दस्तुर (नेपालमा)	५००
च.	व्यक्तिगत घटना दर्ता प्रमाणपत्रको नक्कल दस्तुर (नेपाली नियोगमा)	३० अमेरिकी डलर वा सो बराबरको स्थानीय मुद्रा
छ.	व्यक्तिगत घटना तथा नागरिक अभिलेख दर्ता किताब हेरेको दस्तुर	२००
ज.	व्यक्तिगत घटना तथा नागरिक अभिलेख दर्ता किताब हेरेको दस्तुर (नेपाली नियोगमा)	२५ अमेरिकी डलर वा सो बराबरको स्थानीय मुद्रा

३६.	जनसंख्या सम्बन्धी दस्तुर	
क.	अन्य स्थानबाट बसाइ सरी आउँदा र सगोलमा रहेको जनसंख्या फेरी गरि कायम गर्दा	१००
ख.	जनसंख्याको प्रतिलिपि	१५०
३७.	छपाई फारम बिक्री सम्बन्धमा	
क.	निवेदन फारम प्रति पाना	१५
ख.	नागरिकताको अनुसूची	४०
ग.	व्यवसाय प्रमाण पत्र प्रतिगोटा	१२५
घ.	जनसंख्या कार्ड प्रतिगोटा	५०
३८.	आफ्नो जग्गामा उब्जाएको कृषिजन्य वस्तु आफु बसेको अन्य गा.पा. वा न.पा.मा लादा सोको सिफारिस माग प्रति सिफारिस	१५०
३९.	सिफारिसहरु हराए प्रतिलिपि	१००
४०.	शौचालय परिचय पत्र प्रतिलिपि	५०
४१.	डुलुवा व्यापारी र साईकल/ पोका/ ठेला/ टिनका वाक्सा/कुकर/ग्यास चुला र भाडा व्यापारीरगलैचारहरेकमाल वार्षिक	१,०००
४२.	सिरक बनाउने धुनिया (डुलुवा) दैनिक	१०
४३.	सिरक बनाउने धुनिया (डुलुवा) पसल र मेसिन सहितको दैनिक	२५
४४.	अनधिकृत चल्ला व्यापारीलाई प्रवेश निषेध गर्ने यदि त्यस्तो पाईएमा रु. ५०००। (जरिवाना गरि चल्ला नष्ट गर्ने ।	
४५.	प्रोजेक्टर प्रयोग गरेवापत भाडा प्रत्येक दिनको रु.	५००
४६.	गा. पा.हल प्रयोग गरे वापत प्रतिदिन रु.	५००
४७.	गा. पा.हल प्रयोग गरे वापत वडा नं. ६ र ७ कोप्रतिदिन रु.	५००

विशेषज्ञ परामर्श तथा व्यवसायिक सेवा:

१) विशेषज्ञ परामर्श सेवा		
क) चिकित्सक, अहेव, कवीराज, होमियोपेथिक, आयुर्वेदिक, पशु चिकित्सक, भेटरीनरी प्रत्येक वर्ष समेत		
१.	एम.डी. डाक्टरलाई	२,०००।०
२.	पशु चिकित्सामा स्नातकोत्तर	१,५००।०
३.	एम.वि.वि.एस.	१,०००।०
४.	पशु चिकित्सामा स्नातक	७५०।०
५.	अ.हे.व तथा पशु सहायकलाई	५००।०

६.	कविराज, होमियोपेथिक, आर्युवेदिक डाक्टर	१,०००।०
७.	कविराज, होमियोपेथिक, आयुर्वेदिक अहेब	५००।०
ख) भ्यालुएटर (मूल्याङ्कन कर्ता इन्जिनियरिङ सेवा) प्रति वर्ष		
१.	बैंक तथा वित्तीय संस्थाको प्रयोजनका लागि	२,०००।०
२.	विमा प्रयाजनका लागि	१,५००।०
३.	अन्य सबै	७५०।०
ग)	परामर्शदाता (आर्थिक, भौतिक, सामाजिक तथा साँस्कृतिक लगायतका विषयसंग सम्बन्धित दर्तावाला विभिन्न परामर्शदाता	१,०००।०

न्यायिक दस्तुर शुल्क		
१.	फिराद दस्तुर	२००
२.	प्रतिउत्तर दस्तुर	१००
३.	नक्कल प्रतिपाना दस्तुर	५
४.	मूल्य र विगोको आधारमा लिइने न्यायिक दस्तुर	
क.	पहिलो पच्चीस हजार रुपैया सम्म भएमा	५००
ख.	पचास हजार रुपैया सम्म भएमा दोस्रो पच्चीस हजार सम्मको लागि सय कडा ५ का दरले	
ग.	एक लाख रुपैयाँ सम्म भए तेस्रो पचास हजार रुपैयाँ सम्मको लागि सयकडा तीन दशमलब पाँचका दरले,	
घ.	पाँच लाख रुपैयाँ सम्म भए चौथो चार लाख रुपैयाँ सम्मको लागि सयकडा दुईका दरले,	
ङ.	पच्चीस लाख रुपैयाँ सम्म भए पाँचौं बीस लाख रुपैयाँ सम्मको लागि सयकडा एक दशमलब पाँचका दरले,	
च.	पच्चीस लाख रुपैयाँ भन्दा माथि जति सुकै भएता पनि बढी अझ जतिको लागि सयकडा एकका दरले	

कर छुट :

१. यस ऐन बमोजिम कर तिर्ने दायित्व भएका व्यक्ति वा संस्थालाई कुनै किसिमको कर छुट दिइने छैन

दण्ड र जरिवाना

सि.न.	विवरण	आ.व. २०७५/७६ को प्रस्तावित	कैफियत
१.	गाउँपालिकाले तोकेको निशेधित क्षेत्र तथा छिमेकिलाई असर पर्ने गरी घर छेउ, चोक लगायतका क्षेत्रमा फोहोर फाल्नेका हकमा	१,०००।०	फोहोर उठाउन लागेको रकम समेत थप लिने
२.	क) जथाभावि चौपाय छोड्नेका हकमा प्रतिदिन प्रति चौपाय	२००।	१५ दिन सम्म पनि चौपाया लिन चौपाय धनी नआएमा गाउँपालिकाले लिलाम गर्नेछ
	ख) खसि, बाख्रा, भेडा च्यांग्रा आदी	१००।०	पाठापाठिको हकमा खुराकी खर्च प्रति दिन रु ७५।०
	ग) गाई, गोरु, रांगा, भैसी, घोडा, सुंगुर बंगुर घरपालुवा कुकुर, लगायत	२००।०	खुराकी खर्च थप रु १००।० प्रतिदिन । बाछ्छा बाछ्छि र पाडापाडिको हकमा सो को ५० % थप
	घ) माथि उल्लेखित बाहेकका चौपायाको हकमा	१००।० देखि २००।० सम्म	खुराकी रु १००।० प्रतिदिन
३.	<u>मालपोत वक्यौता</u>		
	प्रति वर्ष	२५ %	
४.	<u>सम्पति कर वक्यौता</u>		
	प्रति वर्ष	२५%	
५.	<u>भुट्टा विवरण पेश गर्नेका लागि</u>		
	क) सम्पतिको विवरण	मुल्याङ्कनको थप ०.१%	
	ख) उद्योग, व्यापार तथा व्यवसायको विवरण	मुल्याङ्कनको थप ०.१ %	
	ग) गाउँपालिकाले मागेका अन्य विवरण	५००।०	
६.	अर्कालाई अपठ्यारो पार्ने नियतले रुख, पर्खाल लगाउने, घर टहरा निर्माण गर्ने	१,०००।० देखि ५,०००।० सम्म	गाउँपालिकाले हटाउदाको खर्च समेत थप गरि लिने
<u>सबै प्रकारका पसल तथा व्यवसाय खोली गाउँपालिकामा दर्ता नगरी अनुमति बेगर सञ्चालन गरिरहेको (प्रथम वर्षका लागि)</u>			

७.	क) १ वर्ष सम्म नआएकोलाई आधार दरमा थप	१० %	
	ख) २ वर्ष सम्म नआएकोलाई आधार दरमा थप	२० %	
	ग) २ वर्ष भन्दा माथि नआएकोलाई आधार दरमा थप	५० %	यस पछि प्रति वर्ष दोब्बर हुँदै जाने
८.	सार्वजनिक बाटो लगायत सांघसंघियारीलाई बाधा अवरोध पुग्ने गरी ढल, नाला, चर्पी, सेफिट टैंक बनाउनेलाई	२,०००।०	१. गाउँपालिकाले हटाउँदाको खर्च समेत थप गरि लिने २. बाटोमा १२ र १३ मा भएको घटनाका आधारमा हुने सम्भावित हानि नोक्सानीको जिम्मेवारी समेत सम्बन्धित व्यक्ति बाटै असुल उपर गर्ने
९.	इजाजत बेगर सार्वजनिक स्थान, बाटो, घोडेढो, गोरेढो घेर्ने, गाई बस्तु बाँध्ने, माटो, गिट्टी बालुवा तथा ढुंगा लगायतका सामान राख्ने र बाटोमा पराल / श्रेसर राखि बाटो समेत अवरोध गर्नेलाई आफ्नो प्रयोगमा ल्याउनेलाई	१,५००।०	
१०.	विना अनुमति सार्वजनिक सम्पतिको हानि नोक्सानी, अतिक्रमण वा अपचलन गर्ने,	२,५००।०	त्यस सम्पतिलाई दुरुस्त पार्न लाग्ने खर्च समेत थप
११.	विना अनुमति सार्वजनिक जग्गामा वा त्यस्तो जग्गा मिचि घर, टहरा आदी निर्माण गर्ने	५,०००।०	घर टहरा भत्काउदा र हटाउँदा लागेको खर्च समेत असुल गर्ने
१२.	कुनै किसिमका यन्त्र उपकरण जोडि वा कुनै उपकरण वा मनोरञ्जनका साधन द्वारा छर छिमेक वा समाजमा शान्ति भङ्ग हुने कृत्याकलाप गर्नेलाई	१,१००।०	हटाउन लाग्ने खर्च समेत असुल गर्ने
१३.	पसलहरूमा मूल्य सूची नराख्नेलाई	१००० देखि ५,१००।० सम्म	व्यवशायको प्रकृति हेरी अनुगमन टोलिको सिफारीसमा कार्यपालिकाले निर्णय गर्ने
१४.	आफ्नो नाममा रहेको खेति योग्य जग्गा जमिन बाँभो राख्नेलाई	मालपोत रकमको २५ प्रतिशत	
१५.	इजाजत बेगर निशेधीत क्षेत्र बाट ढुंगा, गिट्टि, बालुवा, माटो लगायतका चिज बस्तु निकालेमा		
	क) प्रति ट्याक्टर	५,०००।०	१. एक पटक भन्दा बढी पटक को हकमा प्रति पटक दोब्बर हुँदै जानेछ
	ख) प्रति टिपर	१०,०००।०	
	ग) नदी जन्य सामग्रीको हकमा नम्बरी जग्गाबाट समेत निकाल्न पाईने छैन यदि निकालेको पाइएमा प्रचलित कानून अनुसार कारवाही हुने र प्रति घण्टा जरीयागा	२००।	

33

बहाल विटौरी कर महिनामा भूक्तान भएको ३ दिनभित्रमा दाखिला गर्नुपर्नेछ । सो नगरेमा,			
१६.	क) पहिलो म्याद पश्चात थप	५%	
	ख) दोश्रो महिना थप	१०%	
	ग) तेस्रो महिना थप	१५%	
	घ) अन्य तोकिएको कर शुल्क समयमै दाखिला नगरेमा वार्षिक १५% थप लाग्नेछ ।		

(छ) निष्कर्ष तथा सुझावहरू

नेपालको संविधान २०७२ तथा स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा भएको व्यवस्था अनुसार स्थानीय तहलाई प्राप्त कानूनी अधिकार अनुसार आफैले राजश्वको दर र दायरा तोकि आन्तरिक आय संकलन गरि सबल स्थानीय सरकार निर्माण गर्न पाउने व्यवस्था भए अनुसार स्थानीय तहमा राजश्वको संभाव्यता खोजी गर्नु पर्ने चुनौती छ भने अर्को तर्फ सर्वसुलभ रुपमा नागरिकहरूलाई न्यून लागतमा सेवा प्रवाह गर्नु पर्ने बाध्यता पनि छ । यी दुवै विषयका बावजुत कमल गाउँपालिकाले आगामी आ.व. २०७८/०७९ का लागि राजश्व प्रतिवेदन तयारी गरेको छ ।

स्थानीय सरकारको मजबुतिको आधार नै स्थानीय आय संकलन र वृद्धि रहेको र यसको दीर्घकालीन व्यवस्थापनबाट नै स्थानीय सरकार सन्चालनको दीर्घो आधार तय हुने भएकोले अब स्थानीय तहले आन्तरिक राजश्वलाई मजबुत गराउनु पर्ने बाध्यता बढेर गएको छ । स्थानीय सरकार सन्चालन ऐन २०७४ ले दिएको आधार र नेपालको संविधान २०७२ को अनुसूची ८ मा उल्लेखित एकल अधिकारका विषयहरूमा राजश्व सम्बन्धी स्थानीय कानून तर्जुमा गरि राजश्व सुधार कार्ययोजना, राजश्व असुली कार्ययोजना तयार गरि स्थानीय आय संकलन प्रकृया अगाडि बढाउन सकिने आधार प्राप्त छ । उल्लेखित आधारहरूका लाई ध्यानमा राखि स्थानीय आयका क्षेत्रहरूको बारेमा सरोकारवालाहरूको वृहत छलफल, अन्तरक्रिया र सहभागीता गराई करका दायराहरूलाई वृद्धि गर्दै जानु पर्ने देखिन्छ । त्यस्तै स्थानीय करका दरहरूमा समेत समसामयिक रुपमा सरोकारवाला निकाय, स्थानीय उद्योग वाणिज्य संघ समेतको सहभागीतामा सुधार गर्दै जानु पर्ने देखिन्छ । यसो गर्न सकेको खण्डमा मात्र स्थानीय तहलाई बलियो र मजबुत बनाउन सकिन्छ भने अर्को तर्फ स्थानीय नागरिकहरूको आवश्यकता र अपेक्षालाई समेत सम्बोधन गर्न सहजता मिल्न सक्ने देखिन्छ । यो राजश्व अध्ययन प्रतिवेदनबाट यस गाउँपालिकाको आन्तरिक आयश्रोतको वर्तमान अवस्था देखिने र आगामि वर्षहरूमा राजश्व संकलन र परिचालनका लागि चाल्नु पर्ने विषयहरूलाई समेत उजागर गर्ने भएकोले यसको सफल कार्यान्वयनमा सिंगो गाउँपालिका लाग्नु पर्ने देखिन्छ । राजश्व संभाव्यता अध्ययनको सिलसिलामा देखिएको केहि सुझावहरूलाई यस प्रकार उल्लेख गरिएको छ ।

१. स्थानीय नागरिकहरूलाई करको दायरामा ल्याउन जनचेतामुलक कार्यक्रमको अभियान र स्थानीय कर दाता शिक्षा कार्यक्रम सन्चालन गर्नु पर्ने ।

२. फोहोर गर्नेले कर तिर्नु पर्छ भन्ने विश्वव्यापि मान्यताका आधारमा स्थानीय टोल विकास संस्था, स्थानीय उद्योग वाणिज्य संघ र राजनैतिक दलसँगको समन्वयमा फोहोर मैला शुल्क लगाउनु पर्ने देखिन्छ ।
३. गाउँपालिका क्षेत्र भित्र कति व्यवसायिहरु दर्ता भएका हुन सो को एकिकृत तथ्यांक अभिलेख हुन सकेको देखिन्दैन । यस्तो अभिलेख व्यवस्थापन हुनु जरुरी देखिन्छ ।
४. गाउँपालिकाको विभिन्न स्थानमा लाग्ने साप्ताहिक हाटबजार लाग्ने स्थानलाई व्यवस्थित गरि टहरा वा सब्जी मण्डीहरुको व्यवस्थापन गरि आन्तरिक श्रोत संकलन गर्न सक्ने अवस्था भएकोले त्यस तर्फ ध्यान दिनु जरुरी देखिन्छ ।
५. गाउँपालिकाले आन्तरिक राजश्व संकलन निर्देशिका बनाई कानूनी आधार मजबुत बनाई राजश्व संकलन प्रकृया गर्न सके करको दायरामा अन्य व्यवसायीहरुलाई ल्याउन सहजता मिल्नेछ ।
६. गाउँपालिकाले समय समयमा घुम्ती कर संकलन टोलीहरु खटाई राजश्व संकलन कायूलाई प्रभावकारी रुपमा अगाडि बढाउन सकिने भएता पनि सो गरेको देखिन्दैन । यसलाई क्रमिक रुपमा सुधार गर्दै राजश्व संकलन प्रकृयालाई थप सरलीकृत गर्नु पर्ने देखिन्छ ।
७. गाउँपालिकाका विभिन्न आन्तरिक पर्यटन स्थलहरुको खोजी पहिचान र भएका क्षेत्रहरुको संरक्षण गरि स्थानीय उपभोक्ताहरुको समन्वय र सहकार्यमा त्यस्ता क्षेत्रहरुमा पिकनीक स्पट, मनोरन्जन क्षेत्रहरु निर्माण गरि आन्तरिक पर्यटक प्रवर्द्धन गरि राजश्व संकलन गर्न जरुरी देखिन्छ ।
८. गाउँपालिकाले वार्षिक राजश्व संकलन कार्यतालिका वा कार्ययोजना बनाई नियमित रुपमा बढाहरुमा अनुगमन गरि कार्ययोजना अनुसार राजश्व संकलन गर्दा प्रभावकारी हुने देखिन्छ ।
८. सम्पत्ति करको दरहरुलाई ३ वर्षमा समसामयिक रुपमा सुधार गर्न सक्ने कानूनी व्यवस्थाको आधारमा सरोकारवाला निकाय, टोल विकास समितिहरु, राजनैतिक दलको समन्वयमा सम्पत्ती कर र भूमी कारको दरलाई सुधार गर्नु पर्ने देखिन्छ ।
९. गाउँपालिकालाई सबै भन्दा बढी कर तिर्ने उत्कृष्ट करदातालाई प्रत्येक वर्ष सम्मान गर्ने नीति अवलम्बन गर्दा करदातालाई समेत हौसला बढ्ने भएकोले सो कार्य गर्दा उपयुक्त देखिन्छ ।

स्थानीय राजश्व परामर्श समितिका सदस्यहरु

१. बेनु शिवाकोटी	संयोजक
२. सुवास श्रेष्ठ	सदस्य
३. नरेन्द्र भट्टराई	सदस्य
४. सीता निरौला	सदस्य
५. उमानाथ भण्डारी	सदस्य
६. राजशज एवं लेखा प्रमुख	सदस्य
श्रृजना राई	सचिव